

सर्वोच्च अदालत, बृहद् पूर्ण इजलास  
सम्माननीय प्रधान न्यायाधीश श्री रोपाल पराजुली  
माननीय न्यायाधीश श्री दीपकराज जोशी  
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र  
माननीय न्यायाधीश श्री चोलेन्द्र शम्सेर ज.ब.रा.  
माननीय न्यायाधीश श्री दीपककुमार कार्की  
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे  
माननीय न्यायाधीश श्री सारदाप्रसाद थिमिरे

आदेश

०७४-AP-०००२

विषय: रजिष्ट्रारबाट भएको दरपीठ आदेश बदर गरी मुलुकी ऐन, अ.वं. १९४  
बमोजिन सुविधा पाँउ ।

जिल्ला रौतहट इनरवारी गा.वि.स. बडा नं. ७ घर भै हाल जिल्ला वन कार्यालय बारा  
सिमरा अन्तर्गत इलाका वन कार्यालय रतनपुरीमा सहायक वन अधिकृत पदमा कार्यरत  
रहो हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेको भाषिकान्त तिवारी-----१

निवेदक

विरुद्ध

सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याप पिपरासमेतको जाहेरीले नेपाल सरकार-----१

विपक्षी

मुद्दा:- बिना इजाजत राष्ट्रिय वनबाट काठ कटान गरी निकासी ।

यस अदालतको संयुक्त इजलासले उठाएको कानूनी प्रश्नमा यस अदालतका फरक  
फरक इजलासबाट फरक फरक सिद्धान्त प्रतिपादन भएकोले प्रतिपादित सिद्धान्तको  
एकरूपताका लागि पूर्ण इजलासको मिति २०७४।४।१२ को आदेशानुसार सर्वोच्च अदालत  
नियमावली, २०४९ को नियम ३(२) बमोजिम यस इजलास समझा पेश भएको प्रस्तुत  
विषयको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः-

विपक्षीसंगको उक्त मुद्दामा सुरु कपिलवस्तु जिल्ला अदालतले मलाई हराई आरोपित  
कसुरमा ६ महिना कैद र रु. १,१२।९९२ जरिवाना हुने गरी सजाय गर्ने फैसला रारेकोमा सो

(१)

फैसलामा चित्त नबुझी पुनरावेदन अदालत बुटवलमा पुनरावेदन गरेको थिएँ। उच्च अदालत तुल्सीपुर, बुटवल इजलासले समेत उक्त फैसलालाई सदर गर्ने गरी मिति २०७३।९।२९ मा फैसला भएकोमा लागेको कैद ६ महिनाको लागि दिनको रु. २५।- का दरले हुने रु. ४५००। र सुविधा प्रदान गरेवापत थप लाग्ने दस्तुरसमेत मैले सुरुमा बुझाएको धरौटी रु. ६५०००। बाट लिई र जरिवानाको हकमा मैले पुनरावेदन गर्दा राखेको रकमलाई नै यथावत कायम राखी कानून बमोजिम मुद्दा दोहोन्याई पाउने निवेदन दर्ता गर्नको लागि मुलुकी ऐन, अ.वं. १९४ बमोजिम सुविधा दिलाई पाउन निवेदन गरेको थिएँ।

उक्त निवेदनमा मैले सम्मानित अदालतबाट पछिल्लो समयमा मुद्दा दोहोन्याउने निवेदनको सन्दर्भमा पहिला थुनामा गै निवेदन परेपछि मात्र विचार हुन सक्ने भन्ने ०७३-RE-०१९५ को डिलबहादुर मोक्तानको मुद्दामा भएको आदेशबाट थुनामा रहेर मात्र सुविधाको निवेदन दिन मिल्ने भन्ने गरिएको भएपनि यसै अदालतबाट नि.नं. ०६९-AP-०१५१ र ०१५२ मा पूर्ण इजलासबाट निवेदक खुमबहादुर खड्काको दोहोन्याई पाउँको निवेदनमा १९४ नं. को सुविधा दिने गरिएको कुरा सिद्धान्ततः स्वीकार गरिएको कुरालाई उल्लेख गरी सम्मानित अदालतले मुद्दा लिएर आउने मानिसलाई कारागार पठाउने काम गर्ने नभई मुद्दा दर्ता गर्ने हो। कार्यविधिको कारणले मानिसले न्याय प्राप्त गर्ने सारभूत अधिकारमा प्रक्रियागत कुरा बाधक हुनुपर्ने होइन। कारागार बस्नै नपर्ने आधार मुद्दामा छन भने एकदिन पनि कारागारमा राख्नुपर्ने कुनै पनि आधार तर्कसंगत हुन सक्दैन भनी पूर्ण इजलासले दोहोन्याई पाउँ निवेदनको सम्बन्धमा व्यक्त गरेको निर्णयधारका आधारमा सुविधा दिलाई तारेखमा रही मुद्दाको पुर्षक्ष गर्न पाउन मुलुकी ऐन, अ.वं. १९४ बमोजिम सुविधा दिलाई तारेखमा रही मुद्दाको पुर्षक्ष गर्न पाउँ भनी निवेदन साथ सम्मानित अदालतमा मिति २०७४।४।२ मा उपस्थित भएको थिएँ।

मुलुकी ऐन अ.वं. १९४ नं. मा पुनरावेदन सुन्ने अड्डाले धरौट वा जमानीमा छाड्न सक्नेछ भन्ने उल्लेख भै पुनरावेदन दर्ता गर्न र पुनरावेदन दर्ता भएकोमा किनारा हुने अवधिसम्मलाई यस्तो सुविधा प्रदान गर्न सक्ने व्यवस्था रहेको देखिन्छ। त्यस्तै मुलुकी ऐन दण्ड सजायको २३ नं. मा समेत पुनरावेदन गर्ने प्रयोजनार्थ अ.वं. १९४ नं. को सुविधा प्राप्त हुन सक्ने कुरालाई इंगित गरेको छ। निवेदकले शुरु कपिलवस्तु जिल्ला अदालतबाट ६ महिना कैद र रु. १.१२,१९२।- जरिवाना हुने गरी भएको फैसला उपर पुनरावेदन गर्दा

उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट मिति २०७३।८।२९ मा फैसला हुँदा प्रतिवादीलाई ६ महिना कैद र रु. १,१२,१९२ जरिवाना हुने ठहरी भएको फैसला उपर मुद्दा दोहोन्याई हेरिपाउँ निवेदन दर्ता गर्न अ.वं. १९३ (क) र १९४ नं. बमोजिमको सुविधा प्रदान गरी मुद्दा दोहोन्याई पाउँ निवेदन दर्ता गराई मान आएको अवस्था छ। यस अर्थमा अ.वं. १९४ नं. तथा दण्ड सजायको २३ नं. प्रयुक्त पुनरावेदन नभई मुद्दा दोहोन्याई पाउँ भन्ने प्रस्तुत निवेदनमा जिल्ला अदालत नियमावली, २०५२ को नियम ८०(क) मा उल्लिखित प्रावधान विपरित हुने गरी निवेदकको अ.वं. १९४ नं. बमोजिमको सुविधा प्राप्त गर्न सक्ने अवस्था रहेन। यसका अतिरिक्त निवेदक माधवराज घिमिरे वि. काठमाडौं जिल्ला अदालतसमेत भएको रिट निवेदनमा अ.वं. १९४ नं. मा बमोजिमको सुविधा पाउँ भन्ने विषयमा यस अदालतको वृहद् पूर्ण इजलासले मिति २०७२।१०।१५ मा आदेश गाई अ.वं. १९४ नं. को कानूनी व्यवस्था फौजदारी मुद्दामा कसूरदार ठहरी कैदको सजाय पाउने व्यक्तिलाई सो फैसला उपर पुनरावेदन गर्ने अड्डाले धरौट वा जमानीमा छाड्न सक्ने अवस्था हो।

...पुनरावेदनको रोहमासम्म अ.वं. १९४ नं को व्यवस्था आकर्षित हुने देखिएको...जुन प्रयोजनको लागि अ.वं. १९४ नं. बनेको छ, सोही प्रयोजनको लागि उक्त कानूनी व्यवस्था आकर्षित गर्नुपर्ने देखिँदा उक्त कानूनी व्यवस्थाको अनुचित विस्तार गरी अन्य क्षेत्रमा लागु गर्न सकिने देखिँदैन। उक्त कानूनी व्यवस्था केवल मुद्दामा पुनरावेदन वा सो सरहका निवेदन गर्दा आकर्षित हुने भन्नेसमेत व्याख्या भै पुनरावेदन गर्न सो सरहको निवेदनको रोहबाट अ.वं. १९४ नं. बमोजिम धरौट वा जमानतको सुविधा प्राप्त गरेको निस्सा पेश गरेको अवस्थामा मात्र दर्ता गर्नु भनी रजिष्ट्रारका नाममा निर्देशनसमेत भएको छ।

साथै निवेदक प्रतिवादी डिलबहादुर मोक्तान विपक्षी वादी नेपाल सरकार भएको वेरीतको आदेश बदर गरी पाउँ विषयको लागु औषध गाँजा मुद्दामा हाल निवेदकको मुद्दा दोहोन्याई हेरी पाउँ भन्ने निवेदनले पुनरावेदनको रूप ग्रहण गरिसकेको अवस्था नहुँदा निजले अ.वं. १९४ नं. को सुविधा प्राप्त गर्न सक्ने अवस्था नदेखिएकाले सो सुविधा प्रदान नहुने भनी सह रजिष्ट्रारबाट भएको आदेश मनासिव नै देखिन आयो भन्ने समेत बेहोराको आंश यस अदालतको संयुक्त इजलासबाट मिति २०७३।११।९ मा भएको अवस्था छ। अतः प्रस्तुत दोहोन्याई पाउँ भन्ने निवेदन पुनरावेदन नभएको र मुद्दा दोहोन्याई हेने आदेश भएपछि मात्र यस्तो निवेदन पुनरावेदन सरह दर्ता हुने हुँदा हाल यो पुनरावेदन सरहको/निवेदनसमेत नहुँदा प्रस्तुत मुद्दा

दोहोन्याई दोहोन्याई पाउँ भनी निवेदनसाथ अ.वं. १९४ नै बमोजिमको सुविधा पाउँ भनी दर्ता गर्न ल्याएको प्रस्तुत निवेदन मागबमोजिम सुविधा प्रदान गर्न मिलेन। निवेदन दर्ता बापतमा नियमानुसार कारागारमा थुनामा राख पठाई दोहोन्याई पाउँ दायरीमा दर्ता गरी कानून बमोजिम गर्नु भनी मलाई मुलुकी ऐन, अ.व. १९४ नं. बमोजिम तारेखमा रही मुद्दा दर्ता गर्न अस्वीकार गरी मलाई फैसला कार्यन्वयन गर्ने भनी थुनामा पठाउने गरी सम्मानित अदालतका सह रजिष्ट्रारबाट भएको आदेशमा संवैधानिक, कानूनी त्रुटि रही चली आएको न्यायिक अभ्याससमेतको विपरित रहेकोले उक्त आदेश बदर गरी मुलुकी ऐन अ.व. १९४ बमोजिम तारेखमा रही मुद्दाको पुर्णक्षण गर्न पाउँ।

नि.नं. ०६९-AP-०१५१ र ०१५२ मा पूर्ण इजलासबाट निवेदक खुमबहादुर खड्काको निवेदन लगायत यस्ता दोहोर्याई पाउँको निवेदन दर्ता गर्न सुविधा प्रदान हुँदा पटकपटक सम्मानित अदालतले बोली आएको र अ.वं. १९४ को तारेखमा रही मुद्दामा सरिक हुन पाउने यो कार्यविधि सरह नै अदालती अभ्यासमा प्रयोग हुने भएपनि यसभित्र नागरिकले न्याय प्राप्त गर्ने बाटोमा कतैबाट पनि अवरोध नहोस भन्ने आशय रहेको छ। यो अभ्यास र कानूनी व्यवस्थालाई अन्यथा हुने गरी सम्मानित अदालतका सह-रजिष्ट्रारज्यूले दोहोर्याईपाउँ निवेदन दर्ता गर्न कारागारमा नै जानुपर्ने भनी तारेखमा राख अस्वीकार गरेको आदेश संवैधानिक, कानूनी व्यवस्था एवं न्यायिक अभ्याससमेतको विपरित रहेकोले बदरयोग्य छ।

डिलबहादुर मोक्तानको मुद्दामा निज कैद लागेपछि पक्राउ परी कारागारमा गै सकेपछि अ.वं. १९४ को सुविधा माग गरिएको तथ्य देखिन्छ। तर म निवेदक आफू जागिरमा नै रहेको र जागिरमा नै फैसलाको जानकारी गराएपछि सम्मानित अदालतमा तारेखमा रही मुद्दाको पुर्णक्षण गर्न पाउँ भनी मुलुकी ऐन, अ.वं. १९४ को सुविधा सहित अदालतमा आफूलाई समर्पण गरी फैसलाको सम्मान गर्दै फैसलामा चित्त नबुझेको कुरामा इन्साफ पाउन दोहोर्याई पाउन निवेदन गर्न उपस्थित भएकोमा सम्मानित अदालतले मेरो निवेदन न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क)(ख) को परिधिमा पर्ने भएमा र मुलुकी ऐन अ.वं. १९४ बमोजिमको मैले धरौट वा जमानत दिएको अवस्थामा तारेखमा रहने सुविधा पाउनको लागि रोक लगाउन नमिल्ने र अ.वं. १९४ को सुविधा पुनरावेदन दर्ता गर्दा मात्र लाग्ने सन्दर्भ समेत स.अ. नियमावली, २०४९ को नियम २५(११) को विपरित छ। उक्त नियममा स्पष्ट रूपमा निवेदन पनि धरौटी वा जमानत दिएको निस्सा पेश भएमा दर्ता हुने कानूनी व्यवस्था

छ। स-शरीर फैसलामा त्रुटी देखाई निवेदन लिएर आउने व्यक्तिको हकमा सम्मानित अदालत सह रजिष्ट्रारज्यूले स.अ. नियमावली २०४९ को नियम २५(११) लागू गर्नु पर्नेमा मातहत अड्डाले प्रयोग गर्ने जिल्ला अदालत नियमावलीको नियम ८०(क) देखाई मलाई कारागार पठाउन मिल्ने होइन। फेरी उक्त जिल्ला अदालत नियमावली २०५२ को नियम ८०(क) मा पुनरावेदन तहको अदालतले अन्यथा आदेश दिएमा कार्यान्वयन हुन नस्क्ने सोही नियममा व्यवस्था रहेको छ।

माधवराज घिमिरेको मुद्दामा व्यक्त भएको फैसलाको सन्दर्भ निवेदकको हकमा लागु हुने होइन। किनकी उक्त मुद्दामा पनि कैदमा गै यो सुविधा माग भएको पाइन्छ। मैले आफूलाई कानून बमोजिम अदालत समक्ष समर्पण गरेपछि कारागारमा नै गएपछि मात्र समर्पण भएको मान्ने भन्ने व्याख्या हुन सक्ने होइन। कानूनी त्रुटि र सिद्धान्तको प्रयोगमा त्रुटि भएको कुरा जस्ता केही सीमित आधारहरूमा दोहोर्याईपाउँको निवेदन दिन सकिने र त्यस्ता निवेदन दर्ता हुन सक्ने व्यवस्था न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क)(ख) एवं स.अ. नियमावली, २०४९ को नियम २५(११) कानूनी मान्यता प्रदान गरेकोमा निवेदकले कानूनी त्रुटि देखाई निवेदन गरेकोमा सो कुराको सन्दर्भ हेर्नको लागि समेत सुनुवाईको अवसर दिनुपर्नेमा निवेदन साथ अ.वं. १९४ बमोजिम सुविधा पाउन धरौटी बुझाएको निस्सासमेत साथ राख्दा समेत तारेखमा नराखी फैसला कार्यान्वयन गरेको कार्य अन्यायपूर्ण रहेकोले सह रजिष्ट्रारज्यूबाट भएको आदेश बदरयोग्य छ।

अतः सह रजिष्ट्रारज्यूबाट मिति २०७४।४।२ मा मलाई लागेको कैद वापत कानून बमोजिम धरौटी दिई दोहोर्याई पाउँ निवेदन दर्ता गरी तारेखमा रही मुद्दाको पुर्पक्ष गर्नको लागि दिएको निवेदनलाई अस्वीकार गरी कारागारमा पठाउने गरेको आदेश बदर गरी माग बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नको लागि थुना मुक्त हुने आदेश जो गर्नुपर्ने गरी निवेदकलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी सम्मानित अदालतका रजिष्ट्रारज्यूका नाममा उपयुक्त आदेश जारी गरी तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउने भन्ने निवेदक शशिकान्त तिवारीको निवेदन दावी।

यसमा सर्वोच्च अदालत पूर्ण इजलासबाट ०६९-AP-०१५१ र ०१५२ मा पुनरावलोकनमा मुलुकी ऐन अ.वं. १९४ नं. को सुविधा प्रदान गरी पाउँ भन्ने निवेदनमा दोहोर्याई पाउँमा अ.व. १९४ नं. को सुविधा पाउने कुरालाई पूर्ण इजलासको आदेशमा

प्रसङ्गवस उल्लेख भएको देखियो। तर यसै अदालतको संयुक्त इजलासबाट ०७३-RE-०१९५ मा दोहोन्याई हेरी पाउँ भन्ने निवेदनले पुनरावेदनको रूप ग्रहण गरिसकेको अवस्था नहुँदा अ.वं. १९४ नं. को सुविधा प्राप्त गर्न सक्ने अवस्था नभएको भन्ने व्याख्या गरेको देखिँदा यस्तो अवस्थामा उपर्युक्त पूर्ण इजलासको व्याख्याको सन्दर्भमा दोहोन्याई पाउँ निवेदन दर्ताको अवस्थामा अ.व. १९४ नं. को सुविधा पाउने वा नपाउने भन्ने विषय पूर्ण इजलासबाट निरुपण हुनुपर्ने देखिएको हुँदा प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पेश गर्नु। साथै नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बारबाट वरिष्ठ अधिवक्ता/अधिवक्ता गरी दुई दुई जना एमिकस क्युरी (Amicus Curiae) झिकाउनु भन्ने यस अदालतको मिति २०७४।४।५ को आदेश।

यसमा यस अदालतको संयुक्त इजलासले उठाएको कानूनी प्रश्नमा यस अदालतका फरक फरक इजलासबाट फरक फरक निर्णय भई फरक फरक सिद्धान्त प्रतिपादन भएको परिप्रेक्ष्यमा प्रतिपादित सिद्धान्तको एक रूपताको लागि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (२) बमोजिम प्रस्तुत निवेदन वृहद पूर्ण इजलास समक्ष पेश गर्नु। निवेदक समेतबाट बहसनोट माग गरी प्रस्तुत निवेदन मिति २०७४।४।१७ को पेशी तोकि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०७४।४।१२ को आदेश।

नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदन सहितको मिसिल कागजात अध्ययन गरियो।

निवेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताहरु श्री केदारप्रसाद दाहाल, श्री मिलन राई, श्री हरि फुँयालले अदालती बन्दोबस्तको ११८ नं. को व्यवस्था पुर्पक्षको सन्दर्भमा लागू हुने र अ.वं. १९४ नं. को व्यवस्था दोषी ठहरको अवस्थामा मुद्दाको अन्तिम नहुँदै वा कानूनी आधारमा धरौटी तारेखमा राखे भन्ने दुवै कानूनी व्यवस्था जमानत (Bail) सँग सम्बन्धित रहेकोमा त्यस्तो मुलुकी ऐन अ.व. १९४ नं. को धरौट जमानतको व्यवस्था पुनरावेदन गर्ने मुद्दाको हकमा मात्र आकर्षित हुने भनी व्याख्या गर्नु जमानत (Bail) को सिद्धान्त विपरित हुन्छ। दोहोन्याई पाउँ भन्ने निवेदनमा समेत निस्सा भएकोमा पुनरावेदन सरह हुने हुँदा दोहोन्याई पाउँ भन्ने निवेदन पनि पुनरावेदन सरहको मुद्दा हो। श्रीराम पन्त वि. स्याकार कम्पनीको आयकर मुद्दा (नि.नं. ६७९,१) को पाँच सदस्यीय वृहद पूर्ण इजलासले पुनरावेदनको अनुसृतिको निवेदनलाई पनि मुद्दाको रूपमा स्वीकार

गरिएको छ। साथै मोदक पराजुलीको हकमा अभिमन्यु लामिछाने वि. उदयपुर जिल्ला अदालत गाईघाटसमेत भएको बन्दीप्रत्यक्षीकरण मुदामा (नि.नं. ८८९४) मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परेकै आधारले फैसला कार्यान्वयन नरोकिने तर पुनरावेदन तहको अदालतले अन्यथा आदेश दिएमा फैसला कार्यान्वयन रोकिने अवस्था हुँदा सर्वोच्च अदालतले तल्लो तहको अदालतबाट लागेको कैद वापतमा अ.व. १९४ नं. बमोजिम जेथा जमानत स्वीकार गरी निवेदन दर्ता गर्नु भनेको उत्तर कैदको लगतको कार्यान्वयन तत्काललाई स्थगन भएको भन्ने लिनुपर्ने र अदालतमा कागज गरेर समर्पण गरी सजाय भएको फैसलाउपर कानून बमोजिम उपचार मार्गे कार्यमा संलग्न रहेको व्यक्तिलाई पहिले नै कैद भुक्तान गराउनु न्यायिक मूल्य र मान्यता अनुरूप हुनेसमेत नदेखिन्ने भनी सिद्धान्त प्रतिपादन भएको छ। सर्वोच्च अदालत नियमावली २०४९ को नियम २५(११) मा पुनरावेदक वा निवेदकले अदालतको फैसला बमोजिम सजायको आदेश पाएको वा फैसला अनुसार सजाय भोगेको वा भोगी रहेको वा सो वापत कानून बमोजिम धरौटी र जमानत दिएको निस्सा पेश गर्नुपर्ने र पुनरावेदक वा निवेदकले धरौट वा जमानत दिएको निस्सा पेश गरेमा पुनरावेदन वा निवेदन दर्ता हुन सक्ने देखिन्छ। जिल्ला अदालत नियमावली २०५२ को नियम ८०क को व्यवस्था सर्वोच्च अदालत नियमावली २०४९ को नियम २५(११) र यसै अदालतबाट प्रतिपादित नि.नं. ६७९१ र ८८९४ समेतका सन्दर्भमा हेरी उदार व्याख्या गर्नुपर्ने हुन्छ। मुद्दाको प्रक्रियामा रहेकालाई अ.व. १९४ नं. बमोजिमको कानूनी व्यवस्था बमोजिम सुविधा दिनुपर्नेमा नदिई नि.नं. ९६०९ र ०७३-RE-०१९५ डिलबहादुर मोक्तानको मुद्दामा भएको आदेशसमेतका आधारमा भएको सहरजिष्ठारको आदेश कानूनी रूपमा त्रुटीपूर्ण रहेको तथा प्रतिपादित सिद्धान्त एकापसमा बाझिएकोमा सो समेतलाई ख्याल नगरी आदेश भएको अर्थात पहिले थुन र तत्पश्चात सुन भने मुताविक भएको आदेश अन्यायपूर्ण र न्यायमा पहुँच विपरितको हुदा बदर गरी निवेदन मागबमोजिम आदेश जारी हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो।

यस अदालतको आदेशानुसार अदालतको सहयोगी (एमिकसक्यूरी) को रूपमा उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरु श्री यदुनाथ खनाल र श्री विजय मिश्रले यस अदालतबाट नि.नं. ९६०९ र ०७३-RE-०१९५ को डिलबहादुर मोक्तानको मुद्दामा भएको आदेश आउनु पूर्व दोहोर्याई पाउने निवेदन, पुनरावलोकनको निवेदन समेतमा अ.व. १९४ नं. बमोजिम धरौट,

जमानत स्वीकार गरी तारेखमा राखे गरिएको, दोहोराई पाउँ भन्ने निवेदनमा निस्सा प्रदान भएमा पुनरावेदन सरह नै हुने र अदालतमा समर्पण गरी आफूउपर सजाय भएको फैसलाउपर कानून वमोजिम उपचार मार्ने कार्यमा संलग्न रहेको व्यक्तिलाई पहिले नै कैद भक्तान गराउनु न्यायिक मूल्य र मान्यताअनुरूप हुने समेत नदेखिने भनी यसै अदालतबाट नि.नं. ८८९४ को वन्दिप्रत्यक्षीकरण मुद्दामा सिद्धान्त कायम भएको र नि.नं. ६७९१ को ७ सदस्यीय पूर्ण इजलाशले राजश्व न्यायाधिकरण ऐनको दफा ८ वमोजिमको अनुमतिको निवेदनलाई मुद्दाकै कारणबाट सूजित हुने त्यस्ता निवेदनको निरूपण वा टुङ्गो अनुमति दिने वा नदिने भन्ने विषय न्यायिक प्रक्रिया अनुरूप न्यायाधीश कै इजलाशबाट गरिने भन्नेमा विवाद नभएको र तल्लो अदालत वा निकायमा परेको मुद्दाकै सिलसिलामा त्यस्ता निवेदनहरु कानूनवमोजिम पर्न आउने हुनाले त्यस्ता निवेदनले मुद्दाको रूप लिई नसकेको भन्ने अर्थ गर्न नमिल्ने भनी सिद्धान्त प्रतिपादन भै रहेको र कतिपय मुद्दामा पुनरावेदन लाग्नेमा तोकिएको हदमुनीको भएमा दोहोराई पाउँ भन्ने निवेदन दिनु पर्ने गरी पछिका न्याय प्रशासन ऐनमा संशोधन भएको समेत अवस्था हो। त्यसैले दोहोराई पाउँ भन्ने निवेदन मुद्दाकै रूपमा रहेको र निस्सा प्रदान भएमा पुनरावेदन सरह नै मान्नु पर्ने अवस्था रहेको अवस्थामा अ.वं. १९४ नं. को सुविधा पुनरावेदन लाग्ने मुद्दामा मात्र लाग्ने हो भनी दोहोराई पाउँ भन्ने निवेदनमा सुविधा दिन इन्कार गरेको सह रजिष्ट्रारको आदेश अ.वं. १९४ को भावना र प्रतिपादित नजिर समेतको विपरित हुँदा उक्त आदेश बदर गरी निवेदकलाई अ.वं. १९४ वमोजिम सुविधा प्रदान गर्न मनासिव भएको भनी बहस गर्नुभयो।

नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री प्रकाश कोइरालाले मुलुकी ऐन अ.वं. १९४ को देहाय २ ले पुनरावेदनको हकमा पुनरावेदन गर्ने म्यादसम्मलाई मात्र अड्डाले धरौट वा जमानीमा छाड्न सक्नेछ भन्ने स्पष्ट कानूनी व्यवस्था गरी दोहोराई पाउँ भन्ने निवेदनमा धरौटी वा जमानी लिने भन्ने तर्फ कुनै कानूनी व्यवस्था गरेको छैन। कानून स्पष्ट भएकोमा त्यसमा व्याख्या जरुरी हुँदैन। त्यस्तोमा कानूनको शाब्दिक व्याख्यानै गर्नुपर्ने हुँदा त्यसै अनुरूपको यस अदालतको नि.नं. ९६०९ प्रतिपादित सिद्धान्त र ०७३-RE-०१९५ नं. मा डिलबहादुर मोक्तानको मुद्दामा भएको आदेशमा थप व्याख्याको जरुरी नभएकोले सह रजिष्ट्रारको आदेश मनासिव छ भन्ने समेत बहस गर्नुभयो।

दुवै पक्षका विद्वान कानून व्यवसायीहरु एवम् अदालतको सहयोगी (एमिक्स क्यूरी) को रूपमा उपस्थित हुनुभएका विद्वान कानून व्यवसायीहरुको बहस समेत सुनी निवेदकलाई अ.वं. १९४ नं. वमोजिमको सुविधा प्रदान नगर्ने यस अदालतका सह रजिष्ट्रारको मिति २०७४।४।२ को आदेश मिलेको छ वा छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो।

यस सम्बन्धमा प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अवलोकन गर्दा निवेदकले पुनरावेदन अदालत बुटवलको फैसलाउपर मुद्दा दोहोराई हेरी पाउँ भन्ने निवेदन साथ अ.वं. १९४ को सुविधा समेत माग गरी यस अदालतमा निवेदन दायर गरेकोमा दोहोराई पाउँ भन्ने निवेदन 'पुनरावेदन' नभएको र मुद्दा दोहोराई हेर्ने आदेश भएपछि मात्र यस्तो निवेदन 'पुनरावेदन सरह' हुने हुँदा हाल 'पुनरावेदन सरहको निवेदन' समेत नहुँदा प्रस्तुत मुद्दा दोहोराई हेरी पाउँ भन्ने निवेदनसाथ अ.वं. १९४ नं. वमोजिमको सुविधा पाउँ भनी दर्ता गर्न ल्याएको प्रस्तुत निवेदन माग वमोजिमको सुविधा प्रदान गर्न मिलेन भनी यस अदालतको सह रजिष्ट्रारबाट मिति २०७४।४।२ मा आदेश भएकोमा सहरजिष्ट्रारज्यूबाट अ.वं. १९४ को सुविधा दिन अस्वीकार गरी कारागारमा पठाउने गरेको उक्त आदेश बंदर गरी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न उपयुक्त आदेश जारी गरी पाउँ भनी निवेदक शशिकान्त तिवारीले इजलास समक्ष निवेदन दिएको देखियो।

निवेदकले लिएको दावी सम्बन्धमा यस अदालतको संयुक्त इजलाशले उठाएको कानूनी प्रश्नमा यस अदालतका फरकफरक इजलाशबाट फरकफरक निर्णय भई फरकफरक सिद्धान्त प्रतिपादन भएको परिपेक्ष्यमा प्रतिपादित सिद्धान्तको एकरूपताको लागि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (२) वमोजिम वृहद् पूर्ण इजलाश पेश गर्नु भन्ने यस अदालतको मिति २०७४।४।१२ को आदेश वमोजिम प्रस्तुत विषय यस वृहद् पूर्ण इजलाशमा निर्णयार्थ पेश हुन आएको देखियो।

यी निवेदकलाई अ.वं. १९४ नं. को सुविधा प्रदान गर्न इन्कार गरी यस अदालतका सहरजिष्ट्रारले मिति २०७४।४।२ मा आदेश गर्दा आधार लिएको ५ सदस्यीय पूर्ण इजलाशको निवेदक माधवराज घिमिरे वि. काठमाडौं जिल्ला अदालतसमेत भएको उत्प्रेषण/परमादेश (नि.नं ९६०९) को मुद्दा एवम् सोही अनुरूपको निवेदक डिलवहादुर मोक्तान विरुद्ध नेपाल सरकार (०७३-RE-०१९५) समेतको मुद्दामा प्रतिपादन भएको सिद्धान्त समानस्तरको ५ सदस्यीय पूर्ण इजलाशको नि.नं. ६७९१ को मुद्दामा प्रतिपादित सिद्धान्तका साथै सोही अनुरूपको नि.नं. ८८९४ समेतका वीच प्रतिपादित सिद्धान्तमा एकरूपता छैन भन्ने निवेदन दावी रही निवेदक तर्फबाट उपस्थित कानून व्यवसायीहरुको बहस जिकिरसमेत रहेको देखिदा उक्त प्रतिपादित सिद्धान्तमा एकरूपता छ वा छैन? आदेशको एकरूपता नभएको

अवस्थामा प्रतिपादित सिद्धान्तको एकरूपता, न्यायोचितता र स्वस्थ न्यायिक प्रचलनका लागि अन्य उपयुक्त आदेश हुनु पर्ने हो, होइन? वा कुन प्रतिपादित सिद्धान्त कायम हुने हो? भन्ने सम्बन्धमा प्रस्तुत विवादमा निरूपण हुनुपर्ने मुख्य विषयवस्तु रहेको देखिन आएको छ।

उपर्युक्त प्रश्नमा विचार गर्नुपूर्व सर्वप्रथम अ.वं. १९४ नं. मा उल्लेख भएको व्यवस्था के कस्तो हो, उक्त नं. मा व्यवस्थित प्रावधान के कस्तो मुद्दा एवम् अवस्थाका व्यक्तिका हकमा आकर्षित हुन्छ भन्ने सम्बन्धमा विवेचना हुन सान्दर्भिक देखिएको छ।

यस प्रसंगमा मुलुकी ऐन, अ.वं. १९४ नं. को व्यवस्थाको उल्लेख हुन प्रासंगिक हुन्छ। उक्त व्यवस्था देहाय बमोजिम रहेको छ १९४ नं. ।। ।। फैसला गर्ने अड्डाले फौजदारी मुद्दामा फैसला हुँदा कैदको सजाय पाउने कसुरदार ठहरिएकोलाई सो फैसला उपर पुनरावेदन गर्न बढीमा ३ वर्षसम्म कैदको सजाय भएकोमा र पुर्फक्षलाई थुनामा बस्नु नपर्ने मुद्दा भएमा वा नबसेको भएमा पुनरावेदन गर्ने म्याद सम्मलाई सो अड्डाले धरौट वा जमानीमा छाइन सक्नेछ..... १

पुनरावेदन सुन्ने अड्डाले भए पुनरावेदन गर्ने म्यादसम्मलाई र पुनरावेदन दर्ता भएकोमा किनारा नभएसम्मलाई बढीमा १० वर्षसम्म कैदको सजाय भएकोमा र पुर्फक्षलाई थुनामा बस्नु नपर्ने मुद्दा भएमा वा नबसेको भएमा धरौट वा जमानीमा छाइन सक्नेछ..... २

दफा १ र २ बमोजिम धरौट वा जमानीमा राख्दा शुरु अड्डामा पुर्फक्षको लागि धरौट वा जमानीमा रहेकोमा अड्डाको तजबीजले सो धरौट वा जमानीको बढीमा पच्चीस प्रतिशतसम्म थप धरौट वा जमानी लिनु पर्छ। अन्य अवस्थामा यसै महलको ११८ नम्बरको दफा १० मा लेखिएका कुराहरूको विचार गरी धरौट वा जमानीको अड्ड तोकी सो बमोजिमको धरौट वा जमानी लिनु पर्छ..... ३

तर, पुनरावेदन परेपछि पुनरावेदन सुन्ने अड्डाले न्यायको रोहबाट पुनरावेदकलाई थुनामा राखी पुनरावेदन सुन्न पर्ने देखेमा सो बमोजिम गर्न कुनै बाधा हुने छैन।

माथि दफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि धरौट वा जमानीमा राख्दा वा राख इन्कार गर्दा सो कुराको आधार खुलाई पर्चा खडा गर्नुपर्छ र देहायको अवस्थामा धरौट वा जमानीमा छाइन इन्कार गर्न सक्नेछ..... ४

धरौट वा जमानीमा छाइदा सजाय पाएको व्यक्ति भागी जाने सम्भावना भएकोमा ..... ५

निजले सबुत प्रमाणमा हस्तेप गर्ने सम्भावना भएकोमा ..... ६

निजले अरू अपराध गर्ने सम्भावना भएकोमा ..... ७

देहायको मुद्दामा एक वर्षभन्दा बढी कैदको सजाय पाएकोमा फैसला गर्ने अड्डाले र ३ वर्षभन्दा बढी कैदको सजाय पाएकोमा पुनरावेदन सुन्ने अड्डाले धरौटी वा जमानीमा छाड्न इन्कार गर्न सक्ने.....<sup>५</sup>

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतिको मुद्दा, कालो बजार, नाफा खोरी, जम्माखोरी वा मिसावट सम्बन्धी मुद्दा,

निकासी पैठारी सम्बन्धी मुद्दा,

आवश्यक सेवा, आवश्यक पदार्थ वा आवश्यक वस्तुसम्बन्धी मुद्दा,

मुद्रा, नोट, विदेशी विनिमय र नाप तौल सम्बन्धी मुद्दा,

प्राचीन स्मारक, पुरातत्त्विक महत्त्वको मूर्ति, चित्र, पुस्तक वा अन्य कलाकृति सम्बन्धी मुद्दा, लागू औषध सम्बन्धी मुद्दा,

सरकारी बिगो सम्बन्धी मुद्दा,

सरकारी कागजात, अदालतको फैसला वा आदेश, राहदानी, बीमा, चेक, ड्राफ्ट किर्ते गरेको वा चोरी गरेको मुद्दा,

नेपाल सरकारको वा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व भएको संस्थानको वा बैङ्कको धनमाल चोरी गरेको, तहबील मसौट गरेको वा सम्पत्ति हिनामिना गरेको वा नेपाल सरकार, त्यस्तो संस्थान वा बैङ्कबाट ठगेको मुद्दा।

यस नम्बर बमोजिम अड्डाले धरौट वा जमानत लिँदा फैसला बमोजिम लाग्ने ठहरेको सरकारी वा सार्वजनिक संस्थाको बिगो बापत समेत आवश्यकता र उपयुक्तताको विचार गरी धरौट वा जमानत मार्न सक्नेछ ..<sup>६</sup>

यसरी अदालती बन्दोबस्तको १९४ नं. मा फैसला गर्ने अड्डाले फौजदारी मुद्दामा फैसला हुँदा कैदको सजाय पाउने कसुरदार ठहरिएकोलाई सो फैसला उपर पुनरावेदन गर्न बढीमा ३ वर्षसम्म कैद सजाय भएकोमा र पुर्पक्षलाई थुनामा बस्नु नपर्ने मुद्दा भएमा वा नबसेको भएमा पुनरावेदन गर्ने म्यादसम्मलाई सो अड्डाले धरौट वा जमानीमा छाड्न सक्नेछ भन्ने देहाय १ नं. को व्यवस्था र पुनरावेदन सुन्ने अड्डाले भए पुनरावेदन गर्ने म्यादसम्मलाई तथा पुनरावेदन दर्ता भएकोमा किनारा नभएसम्मलाई बढीमा १० वर्षसम्म कैदको सजाय भएकोमा र पुर्पक्षका लागि थुनामा बस्नु नपर्ने मुद्दा भएकोमा वा नबसेको भएमा धरौट वा जमानीमा छाड्न सक्नेछ भन्ने कानूनी व्यवस्था सोही दफाको देहाय २ को कानूनी व्यवस्था र सोही नं. को देहाय (४) मा केही प्रतिवन्धात्मक व्यवस्था गरी त्यसरी दिएको सुविधामा त्यस्तो व्यक्ति भागी जाने सम्भावना भए, सबुद प्रमाणमा हस्तक्षेप हुने भएमा, अपराध गर्ने सम्भावना भएमा निषेध गरेको देखियो। त्यसरी नै १ वर्षभन्दा बढी कैदको सजाय हुने मुद्दाहरू भ्रष्टाचार निवारण ऐन

अन्तर्गतिको मुद्दा, कालो बजार, नाफाखोरी, जम्माखोरी वा मिसावट सम्बन्धी मुद्दा, निकासी पैठारी सम्बन्धी मुद्दा, आवश्यक सेवा, आवश्यक पदार्थ वा वस्तु सम्बन्धी मुद्दा, मुद्रा, नोट, विदेशी विनिमय र नापतौल सम्बन्धी मुद्दा तथा प्राचिन स्मारक, पुरातात्त्विक महत्वको मूर्ती, चित्र, पुस्तक वा अन्य कलाकृति सम्बन्धी मुद्दा, लागू औषध सम्बन्धी मुद्दा, सरकारी विगो सम्बन्धी मुद्दा, सरकारी कागजात, अदालतको फैसला वा आदेश, राहदानी, बीमा, चेक, ड्राफ्ट कीर्ति गरेको वा चोरी गरेको आदि मुद्दाहरूमा त्यस्तो सुविधा दिन पर्चा खडा गरी निषेध गर्न सक्ने पनि देखियो ।

अ.व. १९४ मा उल्लेख भएको व्यवस्थाको अवलोकन गर्दा पुनरावेदन अवधिको धरौट तथा जमानत (Bail During Appeal Proceedings) सँग सम्बन्धित रहेको पाइन्छ । अ.वं. १९४ नं. को रोहमा लिइने धरौट वा जमानतको उद्देश्य सजाय गर्ने नभई आरोपित व्यक्तिलाई मुद्दाको सुनुवाईको क्रममा अदालतमा उपस्थित हुने सुनिश्चितताको लागि मात्र हो । मूलतः फौजदारी विधिशास्त्रको आधारभूत सिद्धान्तहरू मध्ये कुनै पनि अभियुक्तलाई उसको अभियोग प्रमाणित नभएसम्म निर्दोष मान्न पर्दछ भन्ने सिद्धान्तलाई मूल आधार मानेर हरेक व्यक्तिलाई स्वतन्त्र राखेर उसको प्रतिरक्षा गर्ने अवसर प्रदान गरिनु पर्दछ भन्ने धारणा विकास भएको हो । कुनै पनि फौजदारी अभियोग लागेको व्यक्तिले थुनामा नरहेर जसरी आफ्नो मुद्दाको प्रतिरक्षा गर्ने उचित अवसर प्राप्त गर्दछ सो थुनामा रहेर प्राप्त गर्न नसक्ने भएकाले फौजदारी अपराधमा मुद्दा सुनुवाई गर्दा धरौट तथा जमानतको अनुमतिलाई सामान्य नियम (General Rule) र थुनामा राख्ने अवस्थालाई अपवाद (Exception) मान्नपर्दछ भन्ने अवधारणा आधुनिक फौजदारी विधिशास्त्रले मूलभूत मान्यताको रूपमा अंगिकार गरेको पाइन्छ ।

शुरु तहमा मुद्दाको पुर्पक्षको चरणमा लागु हुने अ.वं. ११८ नं. को व्यवस्था कै समानान्तरमा एक तह फैसला भै आरोपित व्यक्तिलाई कसूरदार कायम गरिसके पछि पनि पुनः पुनरावेदन तहको अदालतले निश्चित शर्त र अवस्थाको पृष्ठभूमिमा जमानत लिएर कारबाही गर्न सक्ने कानूनी व्यवस्था नै अ.वं. १९४ नं. हो । यस व्यवस्थाले शुरु अदालतबाट फैसला भै कैदको सजाय सहित कसूरदार ठहर भै सकेका प्रतिवादीको हकमा पुनरावेदनको म्यादसम्मलाई वा पुनरावेदन किनारा नहुँदासम्म धरौट वा जमानतमा छाइदा विचार पुऱ्याउनु पर्ने शर्त र अवस्था सम्बन्ध स्पष्टमा व्यवस्था गरेको छ । यस व्यवस्थाले निश्चित समयसम्मका लागि तल्लो तहबाट भएको फैसलाले निर्धारण गरेको कैद सजायको कार्यान्वयनको स्थगित गर्दछ । खास अवस्थाका र निश्चित शर्तमा पहिला थुन अनि सुन भन्ने पुरातन अवधारणाबाट विकसित सिद्धान्तको अपवादको रूपमा अ.वं. १९४ को व्यवस्था रहेको पाइन्छ ।

अदालतबाट भएका फैसलाहरु सर्वथा त्रुटिरहित हुन्छन् भन्न सकिन्न। कैदको सजाय ठहर भै सकेको व्यक्तिले आफूलाई भएको सजाय उपर पुनरावेदन गर्न पाउने हक भएकाले पुनरावेदन तहबाट शुरु फैसलाको परिणाम परिवर्तन हुन सक्ने संभावना त्यक्तिकै रहेको हुन्छ। साथिल्लो तहको अदालतबाट शुरु इन्साफ उल्टी भै प्रतिवादीले सफाई पाउने ठहर भएमा वा कैदको सजायमा परिवर्तन भएमा कार्यान्वयन भै सकेको कैदको सजाय फिर्ता हुन सक्नेन। नत त्यसको कुनै क्षतिपूर्ति हुन सक्छ। त्यसैले शुरु तहबाट कैदको सजाय हुने ठहरी फैसला भएको भएपनि व्यक्तिको स्वतन्त्रतामा नै प्रभाव पर्ने कैद जस्तो गम्भीर सजाय पुनरावेदन तहबाट जाँच भएर अन्तिम नभई कार्यान्वयन गर्नु हुँदैन भन्ने न्यायिक मान्यता रहेको छ।

अर्को तर्फ एक तह पुनरावेदन गर्न पाउने व्यक्तिको कानूनी हक भएपनि त्यसलाई निरपेक्ष रूपमा प्रयोग गर्न नपाइने भएकाले यसको प्रयोगको विधि पनि कानूनले नै निर्धारण गरेको हुन्छ, जसलाई अनिवार्य रूपले प्रालना गर्नुपर्दछ भन्ने मान्यता पनि स्थापित रहेको छ। अ.व. १९४ नं. को व्यवस्था अनुसार तल्लो तहको अदालतबाट भएको सजाय बमोजिम आफूलाई समर्पण गरे पश्चात मात्र आफूलाई चित नबुझेको कुरामा उजूरी वा पुनरावेदन गर्न पाउन मिल्ने हुन्छ। उक्त व्यवस्था तल्लो अदालतको फैसला कार्यान्वयन नगरी यथाअवस्थामा राखिनेसम्म हो। फैसला अनुसार आफूलाई समर्पण नगरी वा अदालतमा उपस्थित नै नभई यो सुविधा उपलब्ध हुँदैन। सारमा भन्ने हो भने तल्लो अदालतले सजाय गरेको व्यक्तिले आफूलाई अदालतमा समर्पण गरेको अवस्थामा अदालतले निश्चित आधार र शर्तका आधारमा निश्चित समयसम्मको लागि तल्लो अदालतको उक्त सजायको स्थगत गर्दछ। यीनै मान्यताहरुको पृष्ठभूमिमा अ.व. १९४ नं. को कानूनी व्यवस्था आधारित रहेको र यसै मान्यतालाई हाम्रो न्यायिक प्रणालीले अवलम्बन गरी आएको पाइन्छ।

यस सम्बन्धमा अन्य देशमा के कस्तो व्यवस्था रहेको छ भन्ने सम्बन्धमा पनि संक्षिप्त उल्लेखन हुन प्रासंगिक हुन्छ। संयुक्त राज्य अमेरिकामा The Bail Reform Act of 1984 को जमानत सम्बन्धी Section 3143, अन्तर्गत Release or Detention of Defendant Pending Sentence or Appeal मा अदालतबाट फौजदारी अपराधमा कसुरदार ठहरिएको व्यक्तिलाई पुनरावेदन तहमा मुद्दा विचाराधीन रहेको अवस्थामा (Pending Appeal) जमानतको सुविधा प्राप्त हुन सक्ने व्यवस्था रहेको पाइन्छ। जस अन्तर्गत ज्यान वा जन्मकैदको सजाय, दश वर्षसम्म कैदको सजाय हुने निश्चित किसिमका लागु औषध सम्बन्धी अपराध तथा आंतक सम्बन्धी अपराधमा बाहेक विचाराधीन रहेको कसुरदार ठहरिएको व्यक्तिलाई जमानतमा छाइदा भागी जाने संभावना छैन तथा समाजलाई खतरा छैन वा पुनरावेदन वा निवेदनमा तथ्य वा कानून

सम्बन्धी महत्वपूर्ण प्रश्न उठाइएको छ जसबाट फैसला उलिने वा पुनः पुर्पक्ष शुरू गर्नुपर्ने अवस्था छ वा ठहर भएको कैद सजाय भुक्तान भै सकेको छ एवम् मुद्दा ढिलाई गर्ने उद्देश्यले पुनरावेदन दायर गरिएको होइन भन्ने अदालतलाई लागेमा पुनरावेदन तहमा जमानतको अधिकार प्राप्त हुने व्यवस्था रहेको पाइन्छ। बेलायतमा कसूरदार ठहरिएका व्यक्तिलाई जमानतको सुविधा अदालतको स्वविवेकमा निर्भर रहेको पाइन्छ। त्यहाँको Bail Act 1976 को Section 4 मा Bail for accused person and others अन्तर्गत जमानतको अधिकार प्राप्त हुने अवस्थाको बारेमा उल्लेख भै केही अपवादका निश्चित अवस्थामा बाहेक कसूरदार ठहरिएका व्यक्तिलाई जमानतको अधिकार प्राप्त हुने व्यवस्था रहेको पाइन्छ। भारतमा त्यहाँको Criminal Procedure Code 1973 को Section 389 मा उच्च न्यायालयले कसूरदार ठहर भै सकेको व्यक्तिको सजाय निलम्बन (Suspension) गरेर जमानतमा छोडन सक्ने व्यवस्था भै जमानत योग्य मुद्दामा वा जमानतमा पुर्पक्षमा रहेको प्रतिवादीको हकमा तीन वर्षसम्म कैदको सजाय भएकोमा पुनरावेदन गर्ने अवधिसम्मलाई मात्र जमानतमा छाडन पुनरावेदन तहको अदालतलाई अधिकार प्रदान भएको देखिन्छ।

तल्लो अदालतको सजायलाई माथिल्लो अदालतले केही निश्चित शर्त र अवस्थामा स्थगन गर्न सक्ने अ.बं. १९४ मा भएको व्यवस्था एवम् यस सम्बन्धमा अन्य मुलुकको कानूनी व्यवस्थाको संझिस उल्लेखन पश्चात अब प्रस्तुत विवादमा उक्त अ.बं. १९४ नं. मा उल्लेख भएको "पुनरावेदन" भन्ने शब्दावलीको तात्पर्य केवल "पुनरावेदन" मात्र हो वा पुनरावेदन सरहका अन्य निवेदन वा उजूरी तथा दोहोराई हेरी पाउँ वा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनसमेत समाहित हुन सक्ने हो भन्ने सम्बन्धमा विचार गर्नुपर्ने भएको छ। यस अदालतका सहरजिष्ठारबाट यी निवेदकलाई अ.बं. १९४ नं. को सुविधा प्रदान नगर्ने भनी आदेश गर्दा मुख्य रूपमा यस अदालतबाट प्रतिपादन भएको दुईवटा नजिर सिद्धान्तलाई आधार लिइएको देखिएकाले उक्त विषयमा अवलोकन हुन सान्दर्भिक हुन्छ।

निवेदक माधव घिमिरे वि. काठमाडौं जिल्ला समेत भएको ने.का.प. २०७३ अंक ६, असोज नि.नं. ९६०९ मा प्रतिपादित सिद्धान्त हेर्दा उक्त मुद्दामा "मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २०८ नं. ले व्यवस्था गरेअनुरूप फैसला भएको मितिले ६ महिनाभित्रमा थाहा पाएको ३५ दिनभित्र निवेदनसाथ उपचारको माग गरेको अवस्था पनि होइन। पुनरावेदनको रोहमासम्म अ.बं. १९४ नं. को व्यवस्था आकर्षित हुने देखिएको र कैद सजाय ठहर भई अन्तिम भई बसेको फैसला उपर चुनौति गरी रिट निवेदन दायर गर्दा अ.बं. १९४ नं. को व्यवस्था आकर्षित हुने स्पष्ट कानूनी व्यवस्था भएको पनि देखिँदैन। जुन प्रयोजनको लागि अ.बं. १९४ नं. बनेको छ सोही प्रयोजनको लागि उक्त कानूनी व्यवस्था आकर्षित गर्नुपर्ने देखिदा

उक्त कानूनी व्यवस्थाको अनुचित विस्तार गरी अन्य क्षेत्रमा लागू गर्न सकिने नदेखिने" भनी बोलिएको देखिन आउँछ। उक्त मुद्दामा रिट निवेदक माधव घिमिरे प्रतिवादी भएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट निवेदकका नाममा वेरीतपूर्वक म्याद तामेल भएको कारण एकतर्फी रूपमा निवेदकलाई कैदको सजाय भै कैद असूल गर्न भनी पक्राउ गरी थुनामा राखिएकोले वेरीतको तामेली म्याद र एकतर्फी रूपमा भएको फैसला बदर गरी पाउन निवेदकले थुनामा रही रिट निवेदन दायर गरेको र सोही रिट निवेदनको कारबाही चलाउन अ.बं. १९४ नं. को सुविधा माग गरेको देखिन्छ।

त्यस्तै दोहोर्याई हेरी पाउँ भन्ने निवेदनले पुनरावेदनको रूप ग्रहण गरिसकेको अबस्था नहुँदा निजले अ.बं. १९४ को सुविधा प्राप्त गर्न सक्ने अबस्था नदेखिएकोले सो सुविधा प्रदान नहुने भनी सहरजिष्टारबाट भएको आदेश मनासिव नै देखिने भनी मिति २०७४। १।१।९ मा यसै अदालतबाट निवेदक डिलवहादुर मोक्तान वि. नेपाल सरकार भएको लागू औषध गाँजा मुद्दामा (०७३-RE-०१९५) आदेश भएको देखिदा दोहोर्याई पाउँ भन्ने निवेदनले "पुनरावेदनको रूप ग्रहण नगरेको" भन्ने कारणले अ.बं. १९४ को सुविधा दिन इन्कार गरेको पाइयो।

अ.बं. १९४ को व्यवस्थाको समग्र अध्ययन गर्दा उक्त व्यवस्थाले तल्लो अदालतको फैसला उपर माथिल्लो अदालतमा पुनरावेदन गर्दा आकर्षित हुने भन्ने स्पष्ट नै छ। तर उक्त नं. मा दोहोर्याई हेरी पाउँ वा सो सरहका निवेदन सम्बन्धमा त्यस्तो सुविधा आकर्षित नहुने भनी कतै बोलेको पाइदैन। केवल पुनरावेदन भन्ने शब्दावली मात्र उक्त नम्बरमा उल्लेख भएको भन्ने एक मात्र आधारमा उक्त व्यवस्थाको व्याख्या गरिनु हुँदैन। अदालतले ऐन कानूनमा उल्लेख भएको कुनै व्यवस्थाको व्याख्या गर्दा कुनै एउटा दफाको समग्र प्रावधानलाई नहेरी केवल त्यसभित्रको सीमित बाक्य, बाक्यांश वा शब्दका आधारमा मात्र व्याख्या गर्ने हो भने त्यस कानूनको अपव्याख्या हुन जाने भै विधायिकी मनसाय पराजित हुने भएकोले प्रस्तुत सन्दर्भमा मुलुकी ऐन अ.बं. १९४ को व्याख्या गर्दा त्यसको समग्रतामा हेरिनु उपयुक्त हुन्छ। मूलतः अ.बं. १९४ नं. को देहाय ४ र ५ मा स्पष्ट रूपमा के कस्तो अवस्थामा तल्लो अदालतको कैद सजायउपर धरौट वा जमानतमा छाड्न इन्कार गर्न सकिने भनी उक्त नं. बमोजिमको सुविधालाई प्रष्ट रूपमा सीमित गरिएको छ। उक्त नं. मा लेखिएको बाहेकको अवस्थाको परिकल्पना गरी अदालतले त्यसको समग्रतालाई सीमित गर्न मिल्दैन। अ.बं. १९४ को देहाय दफा १ र २ मा उल्लेख भएको "पुनरावेदन गर्ने म्यादसम्मलाई" र "पुनरावेदन दर्ता भएकोमा किनारा नभएसम्मलाई" भन्ने शब्दावलीको आधारमा मात्र केवल पुनरावेदन पत्रलाई मात्र सीमित गरेको हो भनी सोही दफाको देहाय दफा ४ र ५ को अवस्था बाहेकका

धरौट वा जमानी लिनु पर्ने प्रकृतिका दोहोरयाई पाउँ भन्ने निवेदन, पुनरावलोकनको निस्सा प्राप्त मुद्दा र पुनरावेदनको अनुमतिको निवेदनका मुद्दालाई वाहेक गरेको भनी अर्थ गर्न मिल्दैन। उक्त अ.बं. १९४ नं. को समग्र बनावटले स्पष्टतः दोहोरयाई पाउँ जस्ता निस्सा प्रदान भएमा पुनरावेदनको रोहमा हेरिने प्रकृतिको निवेदनमा धरौटजमानत लिन नमिल्ने भनी रोक लगाएको देखिदैन। अ.बं. १९४ नं. को व्यवस्था मुद्दाको प्रक्रियामा के कस्तो अवस्थामा धरौट जमानी लिने भन्ने जमानी (bail) संग सम्बन्धित दफा देखिएकोले जमानीको सिद्धान्त र अ.बं. १९४ को भावना विपरित पुनरावेदनमा मात्र धरौट वा जमानी स्वीकार गर्ने भन्ने मिल्ने हुँदैन।

अ.बं. १९८ को व्यवस्था मुद्दाको प्रारम्भिक अवस्था अर्थात थुनछेक आदेश हुँदाको अवस्थामा के कस्तो मुद्दामा थुनामा राखी पुर्ण गरिने र के कस्तोमा धरौट वा जमानत लिने भन्ने विषयसंग सम्बन्धित देखिएकोमा अ.बं. १९४ को व्यवस्था एक तहको फैसलापश्चातको सुनुवाईमा के कस्तो अवस्थामा धरौट वा जमानत लिने भन्ने विषयसंग सम्बन्धित भई पुनरावेदन पत्र दायर गर्दा वा सोही प्रकृतिका निवेदनहरूमा समेत आकर्षित हुने भन्ने कुरा उक्त दफाको व्यवस्थाबाट स्पष्ट हुन्छ। यसरी पुनरावेदन पत्र दर्ता गर्दा होस् वा दोहोरयाई पाउँ भन्ने निवेदन एवम् पुनरावलोकनको निस्सा प्रदान भएका मुद्दा र सोही सरहका अन्य अनुमतिका निवेदनहरूसंग समेत कतिपय अवस्थामा धरौट र जमानी लिई निवेदन दर्ता गर्नुपर्ने, अन्यथा त्यस प्रकृतिका निवेदनहरूमा लागेको कैद जरिवाना वापत पहिला थुनामा राखी मुद्दाको पुर्णक्ष गर्नुपर्ने हुँदा त्यसले अन्ततः न्यायमा विचलन (Miscarriage of Justice) लाई बढवा दिने र स्वच्छ न्याय प्राप्तिमा अबरोधको सिर्जना गर्ने अवस्था आउन सक्छ। विधायिकाले कानूनी व्यवस्थाबाट मुद्दाको पक्षलाई कुनै कानूनी सुविधा प्रदान गरिरहेको अवस्थामा अदालतले त्यस्तो सुविधालाई वाक्य र वाक्यांशको अपव्याख्या गरी सीमित गर्न मिल्ने हुँदैन। यो कानून व्याख्याको सामान्य नियम पनि भएकाले अदालतले एउटा पदावलीलाई आधार मानी कानूनी व्यवस्थाको व्याख्या गर्नु मनासिव हुँदैन।

तल्लो अदालतको फैसलाउपर यस अदालतमा पुनरावेदन नलाग्ने स्थितिमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को देहाय क, ख, ग, घ को अवस्था देखिए दोहोरयाई हेर्न सक्ने कानूनी व्यवस्था रहेको छ। उक्त कानूनी व्यवस्था उच्चतम् अदालतलाई प्रदान गरिएको एक किसिमको विशिष्ट अधिकारक्षेत्र मानिन्छ। जसले तल्लो अदालतबाट भएका फैसलामा रहेको त्रुटिहरू सच्याई समग्रमा न्यायमा विचलन (Miscarriage of Justice) को अवस्थालाई रोक्छ। दोहोरयाई पाउने निवेदनमा मुद्दाका पक्षहरूलाई सहज रूपको पुनरावेदकीय अधिकार (Substantive Right of Appeal) नभई एक किसिमको सुविधा (Privilege) दिएको हुन्छ। यस अर्थमा दोहोराई पाउँ भन्ने विषयमा पुनरावेदकीय अधिकार

जस्तो मुद्दाका पक्षहरूको निहित अधिकार (**Vested Right**) र कानूनी अधिकार (**Statutory Right**) स्वरूपको हुँदैन। तर त्यस्तो निवेदन पनि मुद्दाकै रूपमा अदालतमा दायर गरिने र त्यस्ता निवेदन पनि न्यायिक मन प्रयोग गरी न्यायिक मूल्य र मान्यता बमोजिम निरूपण हुनुपर्ने भन्ने कुरामा पनि विवाद हुन सक्तैन।

तल्लो अदालतको फैसलाउपर दायर हुने दोहोरायाउने निवेदनमा पक्षको पुनरावेदकिय अधिकार नभए पनि कानूनले सर्वोच्च अदालतलाई प्रदान गरेको विशिष्ट अधिकार अन्तर्गत सर्वोच्च अदालतमा दोहोराइ पाउने निवेदन देहायको अवस्थामा दिन सकिने कानूनी व्यवस्था न्याय प्रशासन ऐन २०७३ को दफा १२(१) मा व्यवस्थित गरिएको छ:

(क) उच्च अदालतको फैसला वा अन्तिम आदेशमा गम्भिर संवैधानिक वा कानूनी त्रुटि भएको,

(ख) सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त वा नजिरको पालन नगरेको वा गलत किसिमले व्याख्या गरी प्रयोग गरेको,

(ग) सरकारी वा सार्वजनिक सम्पत्तिसम्बन्धी विवाद समावेश भएको मुद्दामा मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन नभएको कारणले सरकारी वा सार्वजनिक सम्पत्ति हिनामिना भएको वा त्यस्तो सम्पत्तिमा क्षति पुगेको, वा

(घ) बालक, महिला, अपाङ्गता भएका व्यक्ति, मानसिक रोगबाट पीडित वा पचहत्तर वर्ष उमेर पूरा गरेको व्यक्तिको उचित प्रतिनिधित्व हुन नसकी इन्साफमा तात्विक असर गरेको।

तत्कालिन न्याय प्रशासन ऐन २०४८ ले सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने गरी शुरु तह तथा पुनरावेदन तहबाट भएको फैसलामा तात्विक अन्तर नभएका मुद्दाहरू पुनरावेदन तहबाटै अन्तिम हुने गरी गरेको संशोधन पनि यहाँ उल्लेखनिय छ। मिति २०६७।१२।१५ मा भएको संशोधनले तीन वर्ष वा सोभन्दा बढी कैद सजाय भएका मुद्दामा मात्र शुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णय उपर पुनरावेदनको रोहमा निर्णय गर्दा केही वा पूरै उल्टी भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरी तीन वर्षभन्दा कम कैद भएको मुद्दामा शुरु निर्णयउपर पुनरावेदनको रोहमा निर्णय गर्दा केही वा पूरै उल्टी भए पनि सो निर्णय नै अन्तिम भै सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने व्यवस्था गरेको देखियो।

तत्कालिन न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) को उक्त व्यवस्था हाल प्रचलित न्याय प्रशासन ऐन २०७३ को दफा ९(१)(ग) मा व्यवस्थित भएको सन्दर्भमा तीन वर्षभन्दा कम कैदको सजाय भएका मुद्दामा पुनरावेदन तहको फैसला नै अन्तिम भएकाले सो फैसलाउपर यस अदालतमा पुनरावेदन लाग्न नसकी दोहोराई हेरी पाउँ भन्ने निवेदनको रोहमा

नै यस अदालतमा प्रवेश गर्नुपर्ने अवस्था रहेको देखिन आयो। यस अवस्थामा अ.व. १९४ नं. ले निषेध गरेको अवस्थाका मुद्दा बाहेकका अन्य मुद्दामा पनि सो नं. ले प्रदान गरेको सुविधा प्रदान गर्न इन्कार गर्नु हो भने न्यायको उद्देश्य नै पराजित हुन जान्छ।

तल्लो अदालतबाट कसूरदार ठहरेको व्यक्तिलाई अ.व. १९४ नं. को सुविधा प्रदान गर्दा सो नं. ले निषेध गरेको शर्तका अतिरिक्त फैसला अन्तिम हुँदा निजले फैसलाको अवज्ञा गर्ने संभावना भए नभएको, समाजमा पुनः अपराध गर्ने संभावना भए नभएको एवम् प्रमाणमा हस्तक्षेप गर्ने संभावना भए नभएको जस्ता अवस्थालाई सुझम रूपमा हेरिनु पर्दछ। तर तल्लो अदालतको फैसलालाई सम्मान गरी आफूलाई अदालतसमक्ष समर्पण गरी मुद्दा दोहोराई हेरी पाउँ भन्ने निवेदनको रोहमा यस अदालत प्रवेश गर्ने व्यक्तिले अदालतको आदर गरेको नै मान्नु पर्दछ। यस्तो अवस्थाको व्यक्तिलाई मुद्दाको अन्तिम फैसला हुने समयसम्म अ.व. १९४ नं. बमोजिमको सुविधा प्रदान गर्दा नै वास्तविक अर्थमा उक्त कानूनी व्यवस्थाको उद्देश्य पूरा भएको मानिन्छ।

ने.का.प. २०६९ अंक १० नि.नं. दद९४ मा प्रकाशित निवेदक मोदक पराजुलीको हकमा अभिमन्यु लामिछाने वि. उदयपुर जिल्ला अदालतसमेत भएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यस अदालतको पूर्ण इजलासबाट "मुद्दा दोहोन्याई हेरिपाऊँ भनी दायर भएको निवेदनमा निस्सा प्रदान भएमा त्यसको हैसियत पुनरावेदन सरह भै मुद्दाको सुनुवाइ हुन्छ र तल्लो अदालतको फैसला उल्टी बदर पनि हुनसक्ने अवस्था हुन्छ। पहिलेको फैसलाअनुसार लागेको कैदवापतमा यस अदालतबाट जेथा जमानत स्वीकार गरिसकिएकाले यसरी जमानत स्वीकार गरी मुद्दा दोहन्याइपाऊँ भन्ने निवेदन दर्ता गर्नुको मतलब जिल्ला अदालतको फैसला कानूनबमोजिम माथिल्लो तहको अदालतमा विचाराधीन रही परीक्षणको रूपमा रहिरहेको र उक्त अदालतबाट कैद सजाय हुने गरी भएको फैसला उल्टी बदर हुन पनि सक्ने सम्भावना रहेको भनी मान्नुपर्ने हुन्छ। कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अति नै प्यारो र महत्वपूर्ण हुन्छ। कैदमा बसेको अवस्था भनेको निश्चित रूपमा उसको वैयक्तिक स्वतन्त्रतामा बन्देज लागेको अवस्था हो। अहिलेको समयमा फौजदारी कानूनको उल्लंघन गरेवापत हुने कडा सजायको रूप भनेको मूलतः कैदको सजाय हो। व्यक्तिको जीवनमा थुनामा बसेको दाग लाग्नु भनेको गम्भीर कुरा हुन्छ। यस अवस्थामा कुनै व्यक्तिउपर लागेको कैद सजायवापत धरौट राखी त्यस्तो कैद सजायउपर चुनौती भई विचाराधीन रहेको अवस्थामा सोही कैद असूल गर्न कैदमा पठाउनु न्यायोचित हुन सक्तैन। मुद्दा दोहोन्याइ पाऊँ भन्ने निवेदन परेकै आधारले फैसला कार्यान्वयन नरोकिने तर पुनरावेदन तहको अदालतले अन्यथा आदेश दिएमा फैसला कार्यान्वयन रोकिने अवस्था हुँदा सर्वोच्च अदालतले तहको अदालतबाट लागेको कैदवापतमा अ.व. १९४

नं.बमोजिम जेथा जमानत स्वीकार गरी निवेदन दर्ता गर्नु भनेको उक्त कैदको लगत कार्यान्वयन स्थगन भएको रूपमा लिनु पर्ने हुन्छ। कागज गरेर अदालतमा समर्पण गरिरहेको व्यक्तिले आफूले दायर गरेको निवेदनको तारिखमा उपस्थित हुने र सुनुवाइमा सहभागी हुन पाउने अधिकार पनि हो। यस अदालतले निजको स्वच्छ सुनुवाइको अधिकारको प्रत्याभूति दिई त्यस्तो अधिकारको उपभोगको सुनिश्चितता पनि प्रदान गर्नुपर्ने हुन्छ। त्यस्तो मूल्य र मान्यताको प्रतिकूल हुने किसिमका कामकारवाहीलाई कुनै किसिमले पनि उचित ठहन्याउनु युक्तियुक्त र न्यायसंगत हुन सक्दैन। अदालतमा समर्पण गरी आफूउपर सजाय भएको फैसलाउपर कानूनबमोजिम उपचार माग्ने कार्यमा संलग्न रहेको व्यक्तिलाई पहिले नै कैद भुक्तान गराउनु न्यायिक मूल्य र मान्यताअनुरूप हुने समेत देखिँदैन" भनी वृहद व्याख्या भएको पाइन्छ।

पूर्ण इजलासबाट प्रतिपादित उक्त सिद्धान्त अनुसार मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदन दर्ता भै निस्सा प्रदानपश्चात तल्लो तहको फैसला परीक्षणको रूपमा रही रहने र तल्लो तहको अदालतबाट कैद सजाय हुने गरी भएको फैसला उल्टी बदर हुनसक्ने सम्भावना रहेको देखिएको अवस्थामा दोहोर्याई पाउने निवेदन भनेको पुनरावेदन सरहकै निवेदनको रूपमा लिनु पर्ने र निस्सा प्रदानको स्थिति पुनरावेदन सरह हुने र जेथा जमानत स्वीकार गर्नु भनेको कैदको लगत कार्यान्वयनको स्थगन भएकोले सो अवस्थालाई फैसला अन्तिम भएको अर्थमा लिन नमिल्ने हुन्छ।

त्यस्तै ने.का.प. २०५६ अंक १० निर्णय नं. ६७९१ मा प्रकाशित निवेदक कर कार्यालयका कर अधिकृत श्रीराम पन्त विपक्षी स्याकार कम्पनी प्रा.लि. को तर्फबाट अधिकार प्राप्त पदमज्योती भएको आयकर मुद्दामा यस अदालतको ५ सदस्यीय वृहद पूर्ण इजलासबाट "मुद्दाकै कारणबाट सृजित हुने त्यस्ता निवेदनहरूको निरूपण वा टुङ्गो अनुमति दिने वा नदिने भन्ने विषय न्यायिक प्रक्रिया अनुरूप न्यायाधीशकै इजलासबाट गरिने भन्नेमा विवाद नभएको र तल्लो अदालत वा निकायमा परेको मुद्दाकै सिलसिलामा त्यस्ता निवेदनहरू कानून बमोजिम पर्न आउने हुनाले त्यस्ता निवेदनले मुद्दाको रूप लिई नसकेको भन्ने अर्थ गर्न नमिल्ने" भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ। यस मुद्दामा प्रतिपादन भएको सिद्धान्त अनुसार तल्लो अदालतमा परेको मुद्दासँग सम्बन्धित निवेदन पनि मुद्दाकै रूपमा ग्रहण गर्नुपर्ने भन्ने स्पष्ट छ।

प्रस्तुत मुद्दाको सन्दर्भमा मिति २०७४।४।२ मा यस अदालतका सहरजिष्ठारले-यी निवेदकलाई अ.बं. १९४ नं. बमोजिम सुविधा दिन इन्कार गरी दरपीठ गर्दा यसै अदालतबाट नि.नं. ९६०९ र ०७३-RE-०१९५ नं. मा डिलबहादुर भुक्तानको मुद्दामा भएको आदेश तथा जिल्ला अदालत नियमावली, २०५२ को नियम ८०क. समेतको आधार देखाई दरपीठ गरेको देखियो। मूलत: अ.बं. १९४ नं. मुद्दाको रोहमा पुनरावेदन आएकोमा सुविधा दिन मिल्ने, मुद्दा

दोहो-याई हेरिपाऊँ भन्ने निवेदनको रोहमा सो अ.बं. १९४ नं. को सुविधा दिन नमिल्ने भन्ने सो सहरजिष्ठारको आदेशको सारमा पाइएकोमा यसै अदालतबाट श्रीराम पन्त वि. स्याकार कम्पनीको आयकर मुद्दा (ने.का.प. २०५६ अंक १०, नि.नं. ६७९१ पाँच सदस्यीय पूर्ण इजलास) मा पुनरावेदनको अनुमतिको निवेदनलाई पनि मुद्दाको रूपमा अंगिकार गरी व्याख्या इन्कार गर्न मिल्ने देखिएन। त्यस्तै यसै अदालतबाट माधवराज घिमिरे वि. नेपाल सरकार भएको ठगी मुद्दा (नि.नं. ९६०९) मा रिट क्षेत्रमा अ.बं. १९४ नं. को सुविधा विस्तार गर्न भन्ने भनी र ०७३-RE-०१९५को निवेदनमा मिति २०७३। ११।९ मा दोहो-याई पाउँ नमिल्ने भनी र ०७३-RE-०१९५को निवेदनमा भएको आदेशमा अ.बं. १९४ नं. को सुविधा दिन मिल्दैन भन्ने आदेश भएको भन्ने निवेदनमा भएको आदेशमा अ.बं. १९४ नं. को बीचमा केही तात्विक पाइयो। माथि उल्लिखित निर्णय नं. ६७९१ र नि.नं. ९६०९ को बीचमा भएको अदेशहरु आपसमा अमिल्दो भई परस्पर बाझिएको भिन्नता देखिई दुवै मुद्दामा उल्लेख भएका अदेशहरु आपसमा अमिल्दो भई परस्पर बाझिएको देखिँदा कुन सिद्धान्त कायम रहने भन्ने सम्बन्धमा विचार गर्नु पर्ने भएको छ। देखिँदा कुन सिद्धान्त कायम रहने भन्ने सम्बन्धमा समर्पण गरिरहेको व्यक्तिले आफूले दायर गरेको

मन्त्रिमण्डल द्वारा उत्तराधिकारी को अदालतमा समर्पण गरिरहेको व्यक्तिले आफूले दायर गरेको देखिन्दा कुन सिद्धान्त कायम रहने भन्ने सम्बन्धमा विचार गर्नु पनि भएका थे। धरौट तरेख दिने गरी अदालतमा समर्पण गरिरहेको व्यक्तिले आफूले दायर गरेको निवेदनको तारिखमा उपस्थित हुने र मुद्दाको सुनुवाइमा समेत सहभागी हुने हुन्छ। त्यसरी अदालतमा समर्पण गरी आफूउपर सजाय भएको फैसलाउपर कानूनबमोजिम उपचार मार्ने कार्यमा संलग्न रहेको व्यक्तिलाई पहिले नै कैद भुक्तान गराउनु न्यायिक मूल्य र मान्यताअनुरूप हुँदैन। अदालत जहिले सुकै पनि गतिशील, विवेकशील, न्यायिक समझ र मगजबाट परिचालित हुन्छ। अदालतले संस्कार र परम्पराहरूलाई पञ्चाउनु पर्दा अनुदार हुनु हुँदैन। संविधान तथा न्यायका मान्य सिद्धान्तले व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई ख्याल र केही व्यवस्थाले सुविधा दिने गरेको देखिन्छ। व्यक्तिको जीवनमा थुनामा बसेको दाग लाग्नु र केही व्यवस्थाले सुविधा दिने गरेको देखिन्छ। यस अवस्थामा कुनै व्यक्ति उपर लागेको कैद सजाय उपर धरौटी भनेको गम्भीर कुरा हुन्छ। यस अवस्थामा कुनै व्यक्ति उपर लागेको कैद सजाय उपर धरौटी कैदमा पठाउनु न्यायोचित हुन नसक्ने भनी (ने.का.प. २०६९, अंक १०, नि.न. ८८९४)। मा कैदमा पठाउनु न्यायोचित हुन नसक्ने भनी (ने.का.प. २०६९, अंक १०, नि.न. ८८९४)। यस अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिन्छ। उपचारको बाटोमा हिँडेको व्यक्तिलाई उपचारको प्रक्रियाले पूर्णता नपाउँदै उपचार विहिन बनाउनु उपयुक्त हुँदैन। मुद्दाको कारणबाट सबै मुद्दामा परेका निवेदनलाई पनि मुद्दाकै रूपमा लिनुपर्ने हुन्छ। अ.ब. १९४ नं. को पुनरावेदन भन्ने प्राविधिक शब्दावलीको आधारमा न्यायको उपचारको मार्ग बन्द गर्न एवम् न्यायबाट बच्चित गर्न मिल्दैन।

यसै प्रसंगमा अ.व. १९३क नं. मा उल्लेख भएको यसै विषयवस्तुसँग सम्बन्धित व्यवस्थाको उल्लेखन हुन सान्दर्भिक हुन्छ। सो नं. को देहाय २ को व्यवस्था अनुसार "फौजदारी मुद्दामा प्रतिवादीलाई सजाय गर्ने गरी फैसला भएमा देहाय बमोजिम नभै सो फैसलाउपर पुनरावेदन वा उजुरी सरहको निवेदन लाग्ने छैन" भन्ने उल्लेख भै देहाय दफा १ मा "फैसलाले कैदको सजाय पाउने व्यक्ति सो अनुसार कैदमा रहेको भनी सम्बन्धित कारागारले प्रमाणित गरी दिएको निस्सा दाखिल नभै सो फैसलाउपर निजको पुनरावेदन वा उजुरी सरहको निवेदन लाग्ने छैन" भन्ने व्यवस्था रहेको पाइन्छ। त्यस्तै देहाय दफा २ मा "फैसलाले जरिवाना लागेको व्यक्तिले सो अनुसार जरिवाना बुझाएको वा सो वापत जेथा जमानत राखेको निस्सा पेश नगरेसम्म सो फैसलाउपर निजको पुनरावेदन वा उजुरी सरहको निवेदन लाग्ने छैन" भन्ने व्यवस्था रहेको पाइन्छ। त्यस्तै देहाय दफा ३ मा "माथि दफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि यसै महलको १९४ नं. मा लेखिएको कुरामा सोही बमोजिम हुन्छ" भन्ने उल्लेख भएको पाइयो।

अ.व. १९३क नं. को उक्त व्यवस्थाले मूलरूपमा २ वटा कुरालाई इंगित गरेको छ पहिलो, प्रतिवादीलाई कैदको सजाय हुने ठहरी तल्लो अदालतबाट भएको फैसलाउपर पुनरावेदन गर्नुपर्दा फैसलाअनुसार कैदमा बसेको भनी सम्बन्धित कारागारले प्रमाणित गरिएको हुनुपर्ने एवम् दोस्रो, तल्लो अदालतको फैसलाले जरिवाना लागेकोमा सो फैसला उपर पुनरावेदन गर्दा सो जरिवाना बुझाएको वा सो वापत जेथा जमानत राखेको हुनुपर्ने हुन्छ। तर सोही नं. को देहाय दफा ३ मा उल्लेख भएको प्रतिबन्धात्मक व्यवस्थाले उक्त दफा १ र २ को व्यवस्थालाई सीमित गरी अ.व. १९४ नं. मा लेखिएको कुराको हकमा सोही नं. बमोजिम हुने भनी बोलिएको पाइन्छ।

अ.व. १९३क नं. को देहाय दफा २(१) मा उल्लेख भएको फैसलाले कैद सजाय पाउने ठहरेको व्यक्तिको सम्बन्धमा अ.व. १९४ नं. ले निषेध गरेको मुद्दा र अवस्था बाहेक पुनरावेदन वा सो सरहको निवेदनको रोहमा त्यस्तो फैसला तत्काल कार्यान्वयन नगरी कैद सजाय स्थगन गर्ने र धरौट वा जमानीमा छाइन संक्ने भन्ने कुरा उल्लिखित अ.व. १९३क नं. देहाय २ को प्रतिबन्धात्मक वाक्यांशको व्यवस्थाबाट समेत स्पष्ट हुन्छ। तर सोहि १९३क नं. को देहाय दफा २(२) मा उल्लेख भएको फैसलाले जरिवाना लागेको व्यक्तिका सम्बन्धमा पनि अ.व. १९४ नं. को व्यवस्था आकर्षित हुने हो वा होइन भन्ने सम्बन्धमा पनि यस इजलासबाट निरूपण हुन बाज्द्धनिय देखिएकाले सो सम्बन्धमा विचार गर्नुपर्ने भएको छ।

यस सम्बन्धमा सर्वप्रथम अ.व. ११८ नं. को व्यवस्थाको अवलोकन हुन सान्दर्भिक हुन्छ। अ.व. ११८ नं. मा उल्लेख भएको व्यवस्था शुरू तहमा प्रतिवादीलाई थुनामा राखी वा

धरौट तथा जमानतमा राखी मुद्दा पुर्षक्ष गर्ने भन्ने व्यवस्थासँग सम्बन्धित छ। उक्त नं. को देहाय २ र ३ को व्यवस्थाले तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा त्यस्तो प्रमाणबाट कसूरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भएमा अन्यथा प्रमाणित नभएसम्म अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्षक्ष गर्नुपर्ने व्यवस्था गरी के कस्तो मुद्दा र अवस्थामा थुनामा नै राखी मुद्दा पुर्षक्ष गर्नुपर्ने भन्ने उल्लेख छ। सोही नं. को देहाय ५ मा दफा २ वा ३ बमोजिम हुनेमा बाहेक तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्त कसूरदार हो भन्ने विश्वास गर्नुपर्ने कुनै मनासिव आधार भएमा निजसँग धरौट वा जमानत लिई मुद्दाको पुर्षक्ष गर्नुपर्छ भन्ने उल्लेख छ। त्यस्तै सो नं. को देहाय दफा ४ मा उल्लेख भए बमोजिमको अवस्था रहेमा अभियुक्तसँग धरौट वा जमानत लिई थुनामा नराखे पनि हुने व्यवस्था रहेको पाइन्छ। यसरी अ.वं. ११८ नं. को व्यवस्थाले सरकारवादी फौजदारी मुद्दाको शुरु तहमा पुर्षक्ष गर्दा अभियुक्तलाई के कस्तो अवस्था, कारण वा आधारमा थुनामा राखी मुद्दाको काम कारवाही गर्ने र के कस्तो कारण आधार र अवस्था भएमा धरौट वा जमानतमा राखिने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था रहेको पाइन्छ।

अ.वं. ११८ नं. को व्यवस्था मुद्दाको प्रारम्भिक अवस्थामा पुर्षक्षको क्रममा अभियुक्तलाई थुनामा राखी वा धरौट जमानत लिई मुद्दाको काम कारवाही गर्ने भन्ने विषयसँग सम्बन्धित रहेकोमा अ.वं. १९४ नं. को व्यवस्था शुरु तहको फैसला पश्चात पुनरावेदन गर्दा के कस्तो अवस्थामा शुरु फैसला तत्काल कार्यान्वयन नगरी सजाय स्थगन गर्ने व्यवस्थासँग सम्बन्धित रहेको भन्ने कुरा माथिका प्रकरणहरूमा उल्लेख भै सकेको छ। अ.वं. ११८ नं. को देहाय ४ र ५ बमोजिम पुर्षक्षको क्रममा धरौट वा जमानत राखी मुद्दाको कारवाही भएको अवस्थामा अ.वं. १९४ को देहाय ३ अनुसार अड्डाको तजविजले सो धरौट वा जमानीको बढीमा पच्चीस प्रतिशतसम्म थप धरौट वा जमानी लिनुपर्ने भन्ने व्यवस्था रहेको पाइन्छ। उल्लिखित अ.वं. १९४ नं. को देहाय ३, अ.वं. ११८ नं. को देहाय दफा २, ३, ४ र १० तथा अ.वं. १९३क नं. को देहाय दफा २(२) र (३) को व्यवस्थालाई समाइगत रूपमा विचार गर्दा शुरु अदालतमा सरकारवादी फौजदारी मुद्दामा अ.वं. ११८ नं. बमोजिम धरौट वा जमानीमा मुद्दा पुर्षक्षमा रहेको व्यक्तिलाई शुरु फैसलाले जरिवानाको सजाय भएको अवस्थामा सो फैसला उपर त्रिभुवन गर्दा फैसलाले ठहराएको जरिवाना तत्काल नबुझाई शुरु तहको अदालतमा राखेको धरौट वा जमानतको बढीमा पच्चीस प्रतिशतसम्म थप धरौट वा जमानी माग गर्नुपर्ने देखिन्छ।

अ.वं. १९३क नं. को देहाय दफा २ को उपदफा १ र २ मा फैसलाले कैद सजाय पाउने व्यक्ति सो अनुसार कैदमा रहेको भनी सम्बन्धित कारागारले प्रमाणित गरेको निस्सा

दाखिल नभै वा फैसलाले जरिवाना लागेको व्यक्तिले सो अनुसार जरिवाना बुझाएको वा सो वापत जेथा जमानत राखेको निस्सा पेश नगरेसम्म सो फैसला उपर पुनरावेदन वा उज्जुरी सरहको निवेदन नलाग्ने भन्ने व्यवस्थालाई सोही दफाको उपदफा ३ ले सीमित गरी सो दफा १ र २ मा जुनसुकै कुरा लेखिए पनि अ.वं. १९४ नं. मा लेखिएको कुरामा सोही बमोजिम हुने भनी स्पष्ट व्यवस्था भएको सन्दर्भमा अ.वं. १९४ नं. को सुविधा जरिवानाको सजाय भएको व्यक्तिको हकमा आकर्षित नहुने भनी अर्थ गर्न मिल्दैन। विधायिकाले अ.वं. १९३क को देहाय दफा २ को उपदफा १ र २ को व्यवस्था सम्बन्धमा अ.वं. १९४ नं. मा लेखिएको कुरामा सोही बमोजिम हुने भनी गरेको व्यवस्थाको लाभ पुर्पक्षको क्रममा धरौट वा जमानीमा रहेको व्यक्ति मध्ये फैसलाले कैद सजाय गर्ने ठहराएको हकमा मात्र आकर्षित हुने नभई त्यस्तो फैसलाले जरिवानाको सजाय गरेको व्यक्तिको हकमा समेत आकर्षित हुने देखिएको छ।

उक्त अ.वं. १९३क नं. को देहाय दफा २ को उपदफा ३ को प्रतिबन्धात्मक व्यवस्था निरपेक्ष रूपमा प्रत्येक फौजदारी मुद्दामा आकर्षित हुन सक्तैन। यो व्यवस्था भनेको अ.वं. १९४ नं. बमोजिम सरकारवादी फौजदारी मुद्दामा शुरु तहमा पुर्पक्षको क्रममा थुनामा वस्नु नपर्ने मुद्दा भएमा वा नबसेको भएमा एकम् सो नं. ले निषेध गरेको अवस्था बाहेकका मुद्दामा अ.वं. १९८ नं. बमोजिम धरौट, जमानत वा साधारण तारेखमा रही मुद्दाको काम कारबाही भएको अवस्थामा मात्र आकर्षित हुन्छ। अर्थात् व्यक्तिवादी फौजदारी मुद्दामा शुरु अदालत्को फैसलाले ठहराएको जरिवाना बुझाएको वा सो वापतमा जेथा जमानत राखेको निस्सा अनिवार्य रूपमा पेश गरेको अवस्थामा मात्र पुनरावेदन वा सो सरहको उजूरी लाग्न सक्छ। माथि उल्लेख भएको विवेचनाबाट अ.वं. १९३क को देहाय दफा २(२) मा उल्लेख भएको फैसलाले जरिवाना लागेको व्यक्तिका सम्बन्धमा पनि माथि उल्लिखित अवस्थामा अ.वं. १९४ नं. सुविधा आकर्षित हुने भन्ने यस इजलासको निष्कर्ष रहेको छ।

अ.वं. १९४ नं. को दफा १ र २ मा उल्लेख भएको सुविधा प्राप्त गर्ने आधारको रूपमा पुर्पक्षलाई थुनामा वस्नु नपर्ने मुद्दा भएमा वा नबसेको भएमा भन्ने व्यवस्थाको प्रयोगमा सबै तहका अदालतको कारबाहीमा एकरूपता हुन मनासिव देखिएकाले सो सम्बन्धमा समेत यस इजलासबाट विचार हुन मनासिव देखिन आएको छ। अ.वं. १९४ नं. देहाय दफा १ र २ मा उल्लेख भएको व्यवस्था अन्तर्गत फौजदारी मुद्दामा फैसला गर्ने अदालतले ३ वर्षसम्म कैद सजाय भएको मुद्दामा पुनरावेदन गर्ने म्यादसम्मलाई र पुनरावेदन सुन्ने अदालतले भए १० वर्षसम्म कैदको सजाय भएकोमा पुनरावेदन गर्ने म्याद सम्मलाई र पुनरावेदन दर्ता भएकोमा किनारा नभए सम्मलाई भन्ने कुरा आफैमा स्पष्ट भएकाले सो सम्बन्धमा कुनै व्याख्याको

आवश्यकता देखिँदैन। अ.वं. ११८ नं. मा के कस्ता मुद्रामा पुर्पक्षलाई थुनामा बस्नु पर्ने र कस्तोमा नपर्ने भन्ने कुरा उल्लेख गरिए पनि अ.वं. १९४ नं. को सुविधा प्रदान गर्ने सम्बन्धमा सो ११८ नं. ले गरेको वर्गिकरणलाई मात्र आधार नलिई सोही १९४ नं. को देहाय ४ र ५ लाई समेत आधार लिइने हुँदा सो सम्बन्धमा पनि कुनै द्विविधा भएको पाइदैन। तर अ.वं. १९४ नं. देहाय १ र २ मा प्रयुक्त पुर्पक्षलाई थुनामा नबसेको भएमा भन्ने शब्दावलीलाई गणितीय सुत्र मानी अ.वं. १९४ नं. सुविधा प्रदान नगर्ने आधारको रूपमा ग्रहण गर्न विवेकसम्मत एवम मनासिव हुँदैन। पुर्पक्षलाई थुनामा नबसेको भएमा भन्ने एकमात्र आधारलाई निरपेक्ष रूपमा लागु गर्ने हो भने पुर्पक्षको लागि थुनामा बसेको व्यक्तिलाई शुरु तहको फैसलाले सफाई दिएको तर उच्च अदालतले सो फैसला उलटी गरी न्यून मात्रामा कैद सजाय गरेको फैसला उपर यस अदालतमा पुनरावेदन गर्नु पर्दा धरौट वा जमानतको सुविधा प्राप्त नगरी थुनामा रहेरै पुनरावेदन गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसको विपरित पुर्पक्षका लागि थुनामा नबसेकै कारण शुरु फैसलाले १० वर्ष कैद सजाय भएको व्यक्तिलाई धरौट वा जमानतको सुविधा प्रदान गर्नुपर्ने अवस्था हुन सक्छ। यस अवस्थामा थुनामा नबसेको भएमा भन्ने शब्दावलीलाई पनि सापेक्षित रूपमा अर्थ गरी उक्त सुविधा पाउने वा नपाउने भन्ने निष्कर्षमा पुगिएमा मात्र अ.वं. १९४ नं. को समग्र भावना र उद्देश्य पूरा हुनसक्ने देखिन्छ। अ.वं. १९४ नं. को देहाय ४ र ५ मा उल्लेख भएका गम्भीर प्रकृतिको अपराधमा कम कैद सजाय भएको अवस्था भए पनि धरौट वा जमानतमा छाड्न नहुने गरी प्रष्ट सीमा तोकिएको सन्दर्भमा उक्त देहाय दफा १ र २ मा उल्लेख भएको कैदको उपल्लो सीमाभित्र रही दफा ४ र ५ को माग्निर्देश बमोजिम कस्तो व्यक्तिलाई उक्त सुविधा प्रदान गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्नु कानूनसम्मत हुने देखिन्छ।

थुनामा नबसेको भन्ने अ.वं. १९४ नं. को देहाय १ र २ मा उल्लेख भएको वाक्यांशको अर्थ अदालतको आदेशलाई वेवास्ता गरी वा अनादर गरी वा फरार भै वा छलकपट गरेर थुनामा नबसेको भन्ने अर्थ गर्न मनासिव हुँदैन। अदालतको आदेशानुसार थुनामा नबसी सोको सट्टा धरौट वा जमानत दिई वा साधारण तारेखमा रही अदालतको आदेशलाई सम्मान गरेको अभियुक्तको हकमा थुनामा नबसेको भन्ने वर्गिकरणमा राखी सोही बमोजिम अ.वं. १९४ नं. बमोजिमको सुविधा प्राप्त हुने वा नहुने भन्ने निष्कर्षमा पुग्न बाझ्छनिय हुने भन्ने यस इजलासको निष्कर्ष रहेको छ।

सर्वोच्च अदालत नियमावली, २०४९ को नियम २५(११) मा “तलको कुनै अदालत वा कुनै अर्थ न्यायिक अधिकारी वा निकायबाट कानूनबमोजिम सजाय पाएको कुनै व्यक्तिले सो आदेश वा फैसलाउपर पुनरावेदन गरेको वा सो आदेश वा फैसला बदर गराउन निवेदनपत्र

दिएको वा सर्वोच्च अदालतको कुनै फैसला वा अन्तिम आदेशको पुनरावलोकन गराउनको लागि निवेदनपत्र परेकोमा पुनरावेदक वा निवेदकले अदालतको फैसलाबमोजिम सजायको आदेश वा फैसला अनुसार सजाय भोगेको वा भोगिरहेको वा सोवापत कानूनबमोजिम धरौट वा जमानत दिएको निस्सा पेश गर्नुपर्छ। त्यस्तो निस्सा पेश नगरेमा त्यस्तो पुनरावेदन वा निवेदन दर्ता हुने छैन भन्ने उल्लेख भै उक्त नियमावलीको व्यवस्था अ.वं. १९३क नं. सँग सम्बन्धित रही उक्त व्यवस्थाको सम्बन्धमा समेत अ.वं. १९४ नं. ले निषेध गरेको अवस्था र शर्त वाहेको अवस्थामा उक्त १९४ नं. को सुविधा कानून बमोजिम आकर्षित हुन सक्ने देखिन आयो।

यस अवस्थामा शुरुमा पुर्पक्षका लागि थुनामा रहेको मुद्दामा तल्लो अदालतले प्रतिवादीलाई सफाई दिने ठहर भएकोमा उच्च अदालतले त्यस्तो फैसला उल्टी गरी प्रतिवादीलाई कैद सजाय गरेको मुद्दामा पनि अ.वं. १९४ नं. को देहाय ३ बमोजिम पुनः धरौट जमानत माग गरी अ.वं. १९४ नं. बमोजिम सुविधा दिन मिल्ने भएबाट त्यस्तोमा जिल्ला अदालतको हकमा इजलासबाट आदेश गराई त्यस्तो आदेश बमोजिम निकासा लिन र उच्च अदालत र यस अदालतको हकमा रजिष्ट्रारले उपर्युक्तानुसारको निकासा दिनुपर्ने गरी परिपत्र गर्न आवश्यक देखिएको छ। त्यस्तै अ.वं. ११८ नं. बमोजिम धरौट वा जमानत मागिएको मुद्दाहरूमा सोही ११८ नं. को देहाय ४, ५ र १० ले तोकेको धरौटी रकममा बढीमा २५ प्रतिशत सम्म थप गरी धरौट मारी अ.वं. १९४ नं. को सुविधा दिने व्यवस्था गर्न सबै अदालतहरूलाई परिपत्र गर्न र व्यक्तिवादी फौजदारी मुद्दाको प्रतिवादी भएका हकमा भने अ.वं. १९३क नं. बमोजिम गर्नु भनी परिपत्र गर्नुपर्ने देखिन आयो।

अब कैदको सजाय पाउने ठहरेको व्यक्तिले अदालतमा रिट निवेदन दायर गरेको अवस्थामा त्यस्तो व्यक्तिलाई अ.वं. १९४ नं. सुविधा प्राप्त हुन सक्ने हो, होइन भन्ने सम्बन्धमा विचार गर्नुपर्ने भएको छ। माथिका प्रकरणहरूमा अ.वं. १९४ नं. को व्याख्या सीमित शब्दावलीको आधारमा गर्न नहुने भनी उल्लेख भै सकेको छ। कैदमा बसी अदालतमा रिट निवेदन दायर गर्ने व्यक्तिले अ.वं. १९४ नं. सुविधा पाउने वा नपाउने सम्बन्धमा हेर्दा त्यस्तो मुद्दाको उठान, प्रकृति र स्वरूपबाट सो सुविधा पाउने वा नपाउने भन्ने कुरा न्यायिक मनको प्रयोग गरी निरुपण गर्नुपर्ने हुन्छ। तर कैदको सजाय भएका प्रत्येक व्यक्तिले निरपेक्ष रूपमा अ.वं. १९४ नं. सुविधा प्राप्त गर्न सक्ने हुँदैन। न त अ.वं. १९४ को उद्देश्य नै त्यस्तो हो। त्यसकारण यसलाई सापेक्षित रूपमा हेरिनु पर्दछ। मूलतः फौजदारी मुद्दामा शुरु तहको अदालतबाट वेरीतपूर्वक म्याद तामेल भै वा सुनुवाईको अवसरै प्राप्त नगरी वा प्राकृतिक न्यायको सिद्धान्त विपरित सुनुवाई भै कैदको सजाय हुने ठहरी फैसला भै उक्त फैसला अन्तिम भएको रहेछ भने पनि निजले सुनुवाईको अवसर प्राप्त गरेको छैन भन्ने अदालतलाई लागेमा

त्यस्तो व्यक्तिले त्यसरी प्राकृतिक न्यायको सिद्धान्तको विपरित फैसला भएको भनी सो फैसलालाई चुनौति दिई अदालतमा रिट निवेदन दायर गर्न ल्याएमा र उपर्युक्त अवस्था देखिन आएमा रिट निवेदनको कारबाहीमा सरिक हुने प्रयोजनका लागि अ.वं. १९४ नं. को सुविधा प्रदान गर्न मिल्ने नै हुन्छ।

उल्लिखित अवस्था बाहेकको अवस्थामा अर्थात कानून बमोजिम अदालतको फैसलाले कैद ठहर भएका प्रत्येक व्यक्तिले रिट निवेदन दायर गर्न ल्याएको अवस्थामा रिट दायर गर्न ल्याएकै कारण अ.वं. १९४ नं. बमोजिमको सुविधा प्राप्त गर्ने भनी अर्थ गर्न मिल्ने हुँदैन। सो हदसम्म अ.वं. १९४ नं. को प्रयोगलाई व्यापक बनाउन मिल्ने पनि हुँदैन।

माथि उल्लेख भएको अ.वं. १९४ नं. को व्यवस्था तथा सो व्यवस्थाको विवेचना, सोही नं. ले के कस्तो मुद्दामा सुविधा प्राप्त हुने र के कस्तो अवस्थामा नहुने भन्ने सम्बन्धमा गरिएको स्पष्ट वर्गिकरण एवम् माथि उल्लिखित यस अदालतको पूर्ण इजलासबाट ने.का.प. २०५६, अंक १० नि.नं. ६७९१ एवम् ने.का.प. २०६९ अंक १० नि.नं. ८८९४ नं. मा प्रतिपादित कानूनी सिद्धान्तहरूले नै न्यायको मार्गलाई प्रशस्त गरेको तर यस अदालतबाट ने.का.प. २०७३ अंक ६, असोज नि.नं. ९६०९ मा प्रतिपादित र ०७३-RE-०१९५ को निवेदनमा प्रतिपादित सिद्धान्तले न्यायको मार्गलाई संकुचन गरेको हुँदा न्यायको मार्गलाई संकुचन गर्ने उक्त सिद्धान्तहरूलाई आजैको मितिबाट अमान्य (**Overruled**) घोषित गरिएको छ। यसर्थ यस अदालतका सहरजिष्टारको मिति २०७४।४।२ को आदेशमा लिईएका आधार र सिद्धान्तहरूले मान्यता नपाउने भई उक्त सिद्धान्तहरूका आधारमा भएको सहरजिष्टारको उक्त आदेश बदर गरिएको छ। अब यी निवेदकको दर्ता भएको निवेदनमा अ.वं. १९४ नं. को सुविधा प्रदान गरी कानून बमोजिम गर्नु।

अब आइन्दा अ.वं. १९४ नं. को सुविधाको माग गरी परेका निवेदनमा यस मुद्दामा प्रतिपादित सिद्धान्त अनुसार देहाय बमोजिम गर्नु भनी यस अदालतका मुख्य रजिष्टारमा नाममा देहायको निर्देशन समेत जारी गरिएको छ।

१. तल्लो अदालत, निकाय वा पदाधिकारीले कैद सजाय हुने ठहर गरेको फैसला उपर यस अदालतमा परेको पुनरावेदन, मुद्दा दोहोराई हेरी पाउँ भन्ने निवेदन, पुनरावलोकन गर्ने निस्सा प्राप्त गरेको मुद्दा वा पुनरावेदनको अनुमतिको निवेदन साथ अ.वं. १९४ नं. को सुविधा माग भएको अवस्थामा उक्त नं. ले निषेध गरेको अवस्था र मुद्दा बाहेकका अवस्थामा कानूनबमोजिम अ.वं. १९४ नं. को सुविधा प्रदान गर्नु।

२. शुरुमा पुर्पक्षका लागि थुनामा रहेको मुद्दामा तल्लो/अदालतले प्रतिवादीलाई सफाई दिने ठहर भएकोमा उच्च अदालतले त्यस्तो फैसला/उलटी गरी प्रतिवादीलाई कैद सजाय

गरेको मुद्दामा अ.वं. १९४ नं. को देहाय ३ बमोजिम पुनः धरौट जमानत माग गरी  
अ.वं. १९४ नं. बमोजिम सुविधा दिनु।

३. नेपाल सरकार वादी भै पुर्षकको लागि थुनामा रहेका प्रतिवादीहरु बाहेकका अ.वं. १९८ नं. बमोजिम आदेश भएका मुद्दाहरुमा तल्लो अदालतले कैद वा जरिवाना गरेको अवस्थामा अ.वं. १९४ को देहाय १, २ र ३ बमोजिम सुविधा दिनबाट इन्कार नगर्नु र व्यक्तिवादी फौजदारी मुद्दाको हकमा अ.वं. १९३क नं. बमोजिम गर्न भनी सबै अदालतहरुलाई परिपत्र गर्नु।

४. फौजदारी मुद्दामा वेरीतपूर्वक म्याद तामेल भएको कारण पक्षको प्रतिनिधित्व हुन नसकी वा प्राकृतिक न्यायको विपरित फैसला भएको र त्यस्तो मुद्दामा कैदको सजाय भै सो फैसला अन्तिम भएको अवस्थामा त्यस्तो पक्षले उक्त फैसलालाई चुनौती दिई अदालतमा रिट निवेदन दिई अ.वं. १९४ नं. को सुविधा माग गरेको अवस्थामा त्यस्तो रिट निवेदनमा समेत उपर्युक्तानुसारको अवस्था रहेको देखिए कानून बमोजिम अ.वं. १९४ नं. को सुविधा प्रदान गर्नु।

विधायक  
न्यायाधीश

सचिव  
न्यायाधीश

मुख्यमंत्री  
न्यायाधीश

प्रधान न्यायाधीश

सम्वत् २०७४ साल श्रावण महिना ३२ गते रोज ४ शुभम्.....  
इजलास अधिकृतः हर्कवहादुर क्षेत्री  
कम्प्यूटर सेटिङ: विकेश गुरागाई